

सूचना हुक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) तथा सूचना हुक सम्बन्धी
नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको

२०८१ कार्तिक १ देखि २०८१ पुस मसान्तसम्म
सम्पादित प्रमुख क्रियाकलापहरु
(स्वतः प्रकाशन)



थाहा नगरपालिका

नगर कार्यपालिका कायालिय

इन्द्रायणी चौर, मकवानपुर

फोन: ०५७-४०००५६ र ०५७-४०००६६

२०८१ माघ



थाहा नगरपालिकाको कायालिय
इन्द्रायणी चौर, मकवानपुर
बगमती प्रदेश, नेपाल
२०७३

२०८१ कार्तिक १ देखि २०८१ पुस मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरु
(स्वतः प्रकाशन)

प्रकाशक:

थाहा नगरपालिका

सूचना शाखा

फोन नं. : ०५७-४०००५६ र ०५७-४०००६६

ईमेल : thahamunicipality@gmail.com

प्रकाशन : २०८१ माघ १० गते



पृष्ठभूमि:

थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैशाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पाल पालुड र बज्रबाराहीको सम्पूर्ण भुभाग समेतर यो नगरपालिका घोषणा भएको हो । तत्पश्चात् नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरूको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार मकवानपुरको साविकका गा.वि.स.हरु मध्ये थाहा नगरपालिका (२०७१ सालमा घोषणा भएको), आग्रा, टिस्टुड र चित्लाड गाविसलाई समायोजन गरी थाहा नगरपालिका गठन गरिएको हो ।

जनतालाई सुसुचित एवं जागरूक बन्न अभिप्रेरित गर्दै थाहा अभियान चलाउनु हुने दिवंगत रूपचन्द्र विष्टको स्मरण गर्दै यस नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ । ऐतिहासिक टिस्टुड पालुड शहरको नामबाट परिचित यस पूरानो शहरलाई नगरपालिका घोषणा गर्न वि.स २०५२ सालदेखि पहल शुरु भएको थियो । यो नगरपालिका महाभारत शृखलाको मध्य भागमा उपत्यकाको रूपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि उच्च हिमशिखरहरूको प्रत्यक्ष मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । आर्कषक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरू, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरू रहेका कारण यस नगरलाई पर्यटकीय नगरिको रूपमा विकास गर्न सकिने तुलो संभावना रहेको छ । प्रशस्त उर्वर कृषि भुमि यस क्षेत्रको अर्को वरदान सावित हुदै गएको देखिन्छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरको करिब बीच भागबाट चिर्दे तराई र नेपालको राजधानी काठमाण्डौ जोडेको छ । जिल्ला सदरमुकाम र राजधानी काठमाण्डौको करिब बीच भागमा पर्ने यो नगरबाट दुवै शहरको सडक दुरी करिब ६५ कि.मि रहेको छ ।

कुल क्षेत्रफल १९१.१२ वर्ग कि.मि. रहेको यस थाहा नगरपालिका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले एक प्रमुख पर्यटकिय गन्तब्य नगर हो । पर्यटकिय गन्तब्यहरूको विविधकरण गर्दै नयाँ पर्यटकिय स्थल र उपजहरूको पहिचान विकास तथा पर्यटकिय पुर्वाधारहरूको विकास गरी पर्यटक उद्योगलाई एक प्रमुख आधारको रूपमा विकास गर्न नगरपालिकाले आफ्नो योजनामा समेतदै विकास कार्य गरिरहेको छ ।

वडागत विवरण:

साविक गा.वि.स.	साविक गाविसको वडा	हाल (थाहा न.पा.) को वडा
पालुड	१ र २	१
बज्रबाराही	६ र ७	२
पालुड	३, ४, ५, ६, ७, ८ र ९	३
दामन	१, २, ३ र ४	४
दामन	५, ६ र ७	५
दामन	८ र ९	६
बज्रबाराही	८ र ९	
बज्रबाराही	१, २, ३, ४ र ५	

आग्रा	२, ३, ४, ५ र ६	७
आग्रा	१, ७, ८ र ९	८
चित्लाड	१, २, ३, ४, ५ र ८	९
चित्लाड	६, ७ र ९	१०
टिष्टुड	१, २, ३ र ५	११
टिष्टुड	४, ६, ७, ८ र ९	१२

उल्लेखित सिमाइकन तथा वडा विभाजन सम्बन्धी विवरण स्थानीय तहको सीमा निर्धारण आयोगको प्रतिवेदन र नेपाल राजपत्र, २०७३ बमोजिम उल्लेख गरिएको हो ।

नगरपालिकाको काम कर्तव्य र अधिकारः

क. नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचालन गर्न सक्ने:-
- (क) गाउँपालिका वा नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
- (ख) गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
- (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
- (घ) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
- (ङ) गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
- (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
- (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना,
- (झ) अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण,
- (ञ) छाडा पशु चौपायाको नियन्त्रण,
- (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
- (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

ख. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,

[Signature]

भाषा नगरपालिकाको
गाउँपालिकाको अधिकारी
नगरपालिकाको अधिकारी
बागमती प्रदेश, नेपाल
२०७३

(७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास।

ग. एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य।

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सञ्चायीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, संकलन र व्यवस्थापन,
- (३) ट्रैकिङ, कायाकिङ, क्यानोनिङ, बज्जी जम्प, जिपफ्लायर, आफिटिङ, मोटरबोट, केवुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) ढुगां, गिड्डी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुगां आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
- (७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्याकंको आदान प्रदान,
- (१०) सधीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत सकलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य।

ड. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) सगाठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम सगाठन तथा व्यवस्थापन सर्वेक्षण गरी सगाठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।


नेपाल कार्यपालका कार्यालय
डॉ. कायमगांडी दार, भक्तवत्ता
बागमती प्रदेश, नेपाल
२०७३

च. स्थानीय तथ्याकं र अभिलेख सकलन

- (१) स्थानीय तथ्याकं सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याकं सखलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याकंको सकलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याकं र अभिलेख सकलन सम्बन्धी अन्य कार्य ।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकंन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याकंन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याकंन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) संघीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) संघीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याकंन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको 'घ' वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

ज. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकंन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजनाहरू, सञ्चालन, अनुमति, अनुगमन, मूल्याकंन र नियमन,


योग्यता प्रदान
इन्द्रधनुषोदय, २०७५
वार्षिकी २०७५

- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साकान्न, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) दूयूसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन।

भ. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,



(१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

अ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याकं प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाकांन,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचाविखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिंचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुँगे पूल, पुलेसा, सिंचाइ र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिंचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन



- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच साभा सरोकार तथा साफेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलपिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैगिंक सशक्तीकरण सूचांडक, राजश्व तथा आयव्यय समेतको तथ्याक सकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्वचित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य।

ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारा



८५४
२०७३

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

त. जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) संघ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) संघ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

थ. बेरोजगारको तथ्याकं सकलन

- (१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत सकलन तथा सूचना व्यवस्थापन,
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याकं सकलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याकंको सकलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,



- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
 - (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
 - (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
 - (९) बेरोजगारको तथ्याकं सकलन सम्बन्धी अन्य कार्य।

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
 - (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
 - (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
 - (४) कृषि बित्तियन्वयन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
 - (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्ग संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
 - (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
 - (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
 - (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
 - (९) प्रागारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
 - (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
 - (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
 - (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
 - (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, नियमन,
 - (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
 - (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
 - (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्य ।

न. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,

(२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,

(३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,

(४) विपद् जोखिम क्षेत्रको नक्साइकन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,

(५) विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,

(६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको विनियोग



- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याकं व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बद्धनमा सहयोग,
- (७) दुगां, गिर्झी, बालुवा, नुन, माटो, खरीदुगां तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगोर्धिक नक्सा प्रकाशन ।

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातङ्क, प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून बिरुद्धका कुरीति तथा कुसंस्कार बिरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।
- (६) गाउँपालिका तथा नगरपालिकाले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साभा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।
- (७) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा संघ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,



[Signature]

- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
 (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन।

ख. स्वास्थ्य

- (१) संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,

(२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,

(३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,

(४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,

(५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,

(६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,

(७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,

(८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,

(९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),

(१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,

(११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,

(१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,

(१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,

(१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,

(१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,

(१६) रोगको नियन्त्रण तथा रोकथाम,

(१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन।

ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
 - (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
 - (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सकलन सम्बन्धी व्यवस्थापन ।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,

(२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयलटी संकलन, समन्वय र नियमन, नगरपालिका अधिकार



- (३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयलटी सकलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयलटी सकलन,
- (५) पानीधृ, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयलटी सकलन।

ड. वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साभेदारी वनको संरक्षण, प्रवर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, सकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुगींको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुगींको अभिलेखाकान र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकान,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अबलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन।

लाल बाटुल
संस्कृत प्राचीन विद्यालय
बागमती प्रदेश, नेपाल
२०७३

च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याकं र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याक

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण।

झ. सुकुम्बासी व्यवस्थापन

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन।

ज. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सकलन तथा बाँडफाँट।


ट. सवारी साधन अनुमति

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन।

नगरपालिकाको अतिरिक्त अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क. भूमि व्यवस्थापन

- (१) संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,



- (२) संघीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन।

ख. सञ्चार सेवा

- (१) संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने।

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राइजिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साखेदारी र सहकार्य।
- (६) संघ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ।
- (७) गाउँपालिका वा नगरपालिकाले उपदफा (१), (३), (४) र (५) बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यीविधि बनाई लागू गर्न सक्नेछ।
- (८) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ।

(ठ) संघ, संस्था दर्ता तथा नवीकरण

- (१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण।

वडा समितिको काम, कर्तव्य र अधिकार:

क. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- (१) सहभगितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सञ्चलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- (२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- (३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ख. तथ्याकं अद्यावधिक तथा संरक्षण

- (१) निजी घर तथा घर परिवारको लगत राख्ने,
- (२) ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पद, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,



6X

(३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सतल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, दुग्धधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट, मिलको तथ्याकं सकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पार्श्वचित्र तयार तथा अद्यावधिक गर्ने,

ग. विकास कार्य

- (१) बाल उद्यानको व्यवस्था गर्ने,
- (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- (३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालकलब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिक्षालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निकास हुने फोहरमैलाको सकलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- (१२) कृषि तथा फलफूल नसरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग सकलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण सकलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- (१७) स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- (१८) स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्चाउने,
- (२४) घरेलु उद्योगको लगत सकलन तथा सम्भाव्यता परिचान गर्ने,
- (२५) वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,



- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सकलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) बडालाई बालमैत्री बनाउने,
- (३०) बडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपागंता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंस्कृत, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- (३१) विभिन्न समुदायबिच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सकलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि लगत सकलन गर्ने,
- (३७) बडाभित्रको सामुदायिक बन, बनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) बडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने, गराउने,
- (३९) बडालाई वातावरणमैत्री बनाउने,
- (४०) प्रागारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,
- (४१) बडाभित्र घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवर्द्धन गर्ने ।

घ. नियमन कार्य

- (१) बडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,
- (२) सिकर्मी, डकर्मलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- (३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- (४) बडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- (५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- (६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

ड. सिफारिस तथा प्रमाणित गर्ने

- (१) नाता प्रमाणित गर्ने,




बाह्र लग्नरपालिका विधालय
बाह्र कार्यपालिका नियन्त्रण
बाह्र विधालयीय एकात्मक
बाह्रमती प्रदान, नेपाल
२०७३

- (२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
 - (३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,
 - (४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,
 - (५) मोही लगत कट्टाको सिफारिस गर्ने,
 - (६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
 - (७) जन्म मिति प्रमाणित गर्ने,
 - (८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुदै नभएको सिफारिस गर्ने,
 - (९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
 - (१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
 - (११) बडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजि भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
 - (१२) घर पाताल प्रमाणित गर्ने,
 - (१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,
 - (१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
 - (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
 - (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
 - (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
 - (१८) कित्ताकाट गर्न सिफारिस गर्ने,
 - (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
 - (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
 - (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जिमिन सिफारिस गर्ने,
 - (२२) जीवित रहेको सिफारिस गर्ने,
 - (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
 - (२४) नामसारी गर्न सिफारिस गर्ने,
 - (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
 - (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
 - (२७) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
 - (२८) जग्गा मूल्याकान्न सिफारिस गर्ने,
 - (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
 - (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
 - (३१) वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
 - (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
 - (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
 - (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
 - (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।
- (३) उपदफा (१) बमोजिम कार्यपालिकाबाट बडा समितिको काम, कर्तव्य र अधिकार नतोकिएसम्म बडा समितिले उपदफा (२) बमोजिमको काम, कर्तव्य र अधिकार प्रयोग गर्नेछ ।

(४) वडाबाट गरिने कार्य वडा कार्यालयको नाममा हुनेछ ।

थाहा नगरपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवम् कार्य विवरणः

थाहा नगरपालिका नगर कार्यपालिकामा कार्यरत कर्मचारी विवरणः



कार्य विवरणः

प्रमुख प्रशासकीय अधिकृतः

- (१) गाउँपालिका तथा नगरपालिकाको प्रशासकीय प्रमुख रूपमा काम गर्न एक प्रमुखको रूपमा गर्न एक प्रमुख प्रशासकीय अधिकृत रहने छ ।

(२) स्थानीय कानूनद्वारा प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार नतोकेसम्मको लागि प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने,

(ख) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,

(ग) अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन मुल्यांकन गर्ने, गराउने,

(घ) कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउन, लेखापरीक्षण गराउने तथा बेरुजु फछ्यौट गर्ने, गराउने,

(ड) आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकम पेश गर्ने,

(च) गाउँपालिका वा नगरपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने,



- (छ) अध्यक्ष वा प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धीय आवश्यक कार्य गर्ने, गराउने,
- (ज) कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
- (झ) न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णण सम्बन्धीय मिसिल संरक्षण गर्ने, गराउने,
- (ञ) गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
- (ट) सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धीय कार्य गर्ने, गराउने,
- (ठ) सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने,

प्रशासन महाशाखा:

- (१) नगर प्रहरीको गठन, संचालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धीय नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचानल गर्न सक्ने :-
- (१) नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
 - (२) नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
 - (३) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
 - (४) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
 - (५) गाउँ वा नगर सरसफाई सम्बन्धीय मापदण्डको कार्यान्वयन,
 - (६) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
 - (७) सार्वजनिक ऐलानी र पर्टी जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - (८) विपद् व्यवस्थापन सम्बन्धीय खोजी, उद्धार, राहत तथा पनुस्थापना,
 - (९) अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण,
 - (१०) छाडा पशु चौपायाको नियन्त्रण,
 - (११) अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
 - (१२) कार्यपालिकाले तोकेको अन्य कार्य ।
- (१३) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धीय नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (१४) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (१५) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (१६) स्थानीय कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तथा दरबन्दी निर्धारण,
- (१७) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (१८) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (१९) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धीय अन्य कार्य,
- (२०) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज,
- (२१) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- (२२) भूमिको वर्गीकरण अनुसारको लगत,

धाहा नगरपालिका
कार्यपालिकाको संचालन
इकायणीयोदीर, मकावाहार
वागमती प्रदेश, नेपाल
२०७३

6X

- (२३) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (३४) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (२५) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्ध अन्य कार्य ।

योजना महाशाखा:

- नगरपालिकाको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा तयार गरी का.अ. समक्ष पेश गर्ने ।
- योजना छनौटमा टोल विकास संस्थालाई प्राविधिक सहयोग उपलब्ध गर्न लगाउने
- एकिकृत विकाससंग सम्बन्धित निकायहरूसंग निकटतम सम्पर्क कायम गर्न का.अ.लाई सहयोग गर्ने ।
- बार्षिक योजना तयार गर्दा अद्यावधिक योजनासँग मिलान हुने गरी तयार गर्नलाई सहयोग गर्ने ।
- आगामी वर्षको स्वीकृत योजना सम्बन्धित निकायमा पठाउन का.अ.लाई सहयोग गर्ने ।
- योजना तथा कार्यक्रमको सम्भाव्यता अध्ययन, डिजाइन, लागत अनुमान आदि कार्यहरू गर्न लगाउने ।
- व्यवस्थित शहरी विकासका लागि राय सल्लाह सुभावका लागि का.अ.लाई सहयोग गर्ने ।
- विकास निर्माणसंग सम्बन्धित विभिन्न सूचना एवं तथ्यांक संकलन गर्न लगाई सो उपर आवश्यक कारबाही अगाडि बढाउन लगाउने ।
- योजनाको डिजाइन, लागत अनुमान सहितको विस्तृत विवरण तयार गर्न लगाई सम्बन्धित टोल विकास संस्था, उपभोक्ता समिति र वडा समितिलाई समयमानै उपलब्ध गर्न लगाउने ।
- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वयन गर्ने प्रक्रिया मिलाउन लगाई राय सहित का.अ. मार्फत पेश गर्न लगाउने ।
- ठेक्का द्वारा गराइने कार्यहरूको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्भौतासंग सम्बन्धित आवश्यक कार्यहरू गर्ने लगाउने ।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरूमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरूलाई आवश्यक तालिमको व्यवस्था गर्न लगाउने ।
- संचालित योजनाहरूको अनुगमन र मूल्यांकन समयमनै गर्न लगाउने ।
- नियमानुसार योजनाको होडिङ बोर्ड योजना स्थलमा राख्न लगाउने व्यवस्था मिलाउने । योजनाको सार्वजनिक परीक्षण जाँच पास तथा छलफल गराउने योजनाहरूको व्यवस्था मिलाउने ।
- आयोजना सम्पन्न भएपछि सम्पन्न प्रतिवेदन तयार गर्न लगाई अन्तिम भुक्तानीका लागि का.अ. समक्ष पेश गर्न लगाउने ।
- आयोजनाको समीक्षा गर्ने प्रतिवेदन तयार गर्ने र प्रतिनिधिहरूलाई सम्बन्धित क्षेत्रमा पठाउन सहयोग गर्ने ।
- दूला प्रकृतिका आयोजनाहरू मर्मत सम्भार गर्नुपर्ने भएमा सोको लगात तथ्यार गरी आवश्यक कारबाहीका लागि का.अ. समक्ष पेश गर्ने ।




नगरपाल
कार्यपाल श.को.
नगरपालिका
नियमीयता प्रदान, व्यवस्था
विभाग
२०७३

- उपभोक्ता मार्फत् योजना मर्मत सम्भारको लागि उपभोक्ताबाट शुल्क उठाई उपभोग गर्न उत्प्रेरित गर्न सहयोग गर्ने ।
- नगरपालिकाको स्वामित्वमा रहेका पसल कवलहरूको समयसमयमा निरीक्षण गरी मर्मत सम्भार गर्नुपर्ने भएमा का.अ. समक्ष राय सहित पेश गर्न लगाउने ।
- घर नक्खापास उपशाखाले गरेका कार्यहरूको रेखदेख, आवश्यकता अनुसार निरीक्षण एवं मूल्यांकन आदि गर्ने
- घर नक्सा पास गर्दा राय सहित स्वीकृतिका लागि का.अ. समक्ष पेश गर्न लगाउने ।
- सडकहरूको वर्गीकरण नामाकरण र मापदण्ड निर्धारणका लागि आवश्यक कार्यहरु गर्न लगाउने ।
- वैज्ञानिक घर नम्बर प्रणालीको व्यवस्था गर्न लगाउने ।
- यस शाखा संग सम्बन्धित समस्याहरु आइपरेमा सो समाधानका लागि राय सहित का.अ. समक्ष पेश गर्ने ।
- आवश्यक स्थानमा सडक बत्ती राख्न लगाउने र आवश्यकता अनुसार मर्मत सम्भार गर्न लगाउने र सो सडक बत्तीको लगत अद्यावधिक गर्न लगाउने
- न.पा.मा रहेका सवारी साधनहरूको उचित र सुरक्षित प्रयोगका लागि आवश्यक नीति निर्माणमा का.अ.लाई सहयोग गर्ने ।
- उक्त निर्माण गरिएको नीति अनुरूप सवारी साधनहरु संचालन भए नभएको निरीक्षण गर्ने ।
- सवारी साधनहरु आवश्यकता अनुसार मर्मत सम्भारका लागि आफ्नो राय सहित का.अ. समक्ष पेश गर्ने ।
- यस शाखाबाट भए गरेका कामहरूको मासिक, चौमासिक र बार्षिक प्रतिवेदन समयमानै सम्बन्धित निकायमा पठाउन लगाउने ।
- यस शाखाबाट भए गरेका कामहरूको मासिक, चौमासिक र बार्षिक रूपमा समिक्षा बैठक राखी छलफल गराउने ।
- भवन निर्माण आचार सहिता लागू गर्न का.अ. लाई सहयोग गर्ने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरूको निरीक्षण एवं मूल्यांकन गरी आफ्नो राय सहित का.अ. समक्ष पेश गर्ने ।
- जि.आई.एस. व्यवस्थित गरी व्यवस्थापन गर्ने ।

सामान्य प्रशासन तथा उद्योग विकास शाखा:

- कार्यालयको सुरक्षा र सरसफाई तथा कर्मचारीहरूको खटनपटन गर्ने
- कर्मचारीहरूको व्यक्तिगत विवरण, विदा तथा अन्य रेकर्डको अद्यावधिकता गर्ने
- न.पा.का प्याड, छापको सुरक्षित प्रयोग गर्ने
- विभिन्न बैठकहरूको उपयुक्त व्यवस्थापन र निर्णय पुस्तिकाको सुरक्षा गर्ने
- सिफारिससंग सम्बन्धित कार्यहरूको यथासक्य छिटो सम्पादन र कागजातहरूको अभिलेख व्यवस्थित गर्ने
- आवश्यक कर्मचारीहरूको दरवन्दी सृजना र व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- स्वीकृत दरवन्दी अनुसार नयां नियुक्ति तथा बढुवा सम्बन्धी सूचनाहरु व्यवस्थित रूपमा राख्ने ।


 ज्ञानेश्वर बाबापालिकाका कामालाल
 अध्येताहरु, सकाबापाल
 बाबापाली प्रदेश, नेपाल
 २०७३

- कर्मचारीको कार्यविवरण तयार र आवश्यकता अनुसार नियमित रूपमा परिमार्जन समेत गरी अद्यावधिक राख्ने ।
- आवश्यकता अनुसार कर्मचारीलाई खटाउने कार्य तोक्ने ।
- अस्थायी कर्मचारीको म्याद थप सम्बन्धमा समयमै जानकारी गराउने ।
- प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई छिटो, छरितो एवं सर्वसुलभ रूपमा सेवा तथा कार्यसम्पादन गर्ने गराउन आवश्यक सहयोग गर्ने ।
- कर्मचारीहरुको वैयक्तिक विवरण, विदा तथा काजको अभिलेख दुरुस्त राख्ने ।
- आवश्यकता अनुसार अन्य प्रशासनिक कार्य गर्ने ।
- समयमै पत्राचार गर्ने र वुभाएका पत्रहरुको भर्पाई व्यवस्थित रूपमा राख्ने ।
- वैठकमा भएका निर्णयहरु लेखन कार्यमा सहयोग गर्ने तथा निर्णय पुस्तिका सुरक्षित साथ राख्ने ।
- निर्णय उतार गरि सम्बन्धित निकायमा पठाउने ।
- निर्णय प्रतिलिपि समयमै तयार गर्ने ।
- नियमानुसार तोकिएका क्षेत्रहरुमा सिफारिशका लागि आवश्यक कागजातहरु तयार गर्ने ।
- भएका सिफारिशहरु सम्बन्धित सेवाग्राही लाई उपलब्ध गराई कार्यालयको प्रति सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।
- कार्यालय खोल्ने, वन्द गर्ने तथा सरसफाई आदिको वन्दोवस्त गर्ने गराउने ।
- कार्यालयको सुरक्षार्थ दैनिक पालो पहराको जिम्मा दिने ।
- कर्मचारीको दैनिक उपस्थिति-हाजिरी र लगवुक कार्यान्वयनमा ल्याउने ।
- निर्वाचित जनप्रतिनिधि तथा पदाधिकारीहरुको व्यवस्थित रूपमा अभिलेख राख्ने ।
- नगर प्रमुख, उपप्रमुख एवं वडा अध्यक्षहरुको कार्यकक्षको सरसफाई लगायतका अन्य सुव्यवस्था मिलाउने ।
- जनप्रतिनिधिहरुको वैठक सञ्चालनका लागि आवश्यक वैठक कक्षको व्यवस्था र समयमै सरसफाई गराउने ।
- कार्यालय प्रमुखको अन्य निर्देशनको पालना गर्ने ।

दर्ता चलानी सम्बन्धी कार्य गर्ने र गराउने

- कार्यालयमा आएका पत्रहरु दर्ता गर्ने र सम्बन्धित फांटमा वुभाउने सम्बन्धी कार्य ।
- कार्यालयबाट भएका कामहरु चलानी गरी सम्बन्धित ठाउंमा पठाउने सम्बन्धी कार्य ।
- कार्यालयबाट भएका सिफारिसहरुको प्रतिलिपि व्यवस्थित गरी राख्ने ।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।

सोधपुछ सम्बन्धी कार्य गर्ने र गराउने

- सोधपुछ गर्नेलाई जानकारी गराउने सम्बन्धी कार्य ।
- विभिन्न सिफारिस सम्बन्धी निवेदनहरु सेवा ग्राहीलाई उपलब्ध गराउने,
- लेखपढ गर्न नसक्ने सेवाग्राहीहरुको निवेदन लेखी सहयोग गर्ने
- इन्टरकम टेलिफोन संचालन गर्ने
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।



○ उद्योग विकाससंरचना:

- स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धि नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- बजार तथा हाट बजार व्यवस्थापन,
- स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धि पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- स्थानीय वौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखखाङ्कन,
- स्थानीय वौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखखाङ्कन,
- उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- वातावरण संरक्षण र जैविक विविधता सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगम र नियमन,
- स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरुको यिनन्त्रण, अनुगमन तथा नियमन,
- स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावणमैत्री विकास अवलम्बन,
- स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- स्थनीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धि अन्य कार्य,
- जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धि स्थानीय नीति, कनून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- पानी मुहानको संरक्षण
- सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- भू-संरक्षण जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- खानी तथा खनिज पदार्थ सम्बन्धि सूचना तथा तथ्याङ्क संकलन,
- बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्वर्द्धनमा सहयोग,
- दुङ्गा, गिर्वाल, बालुवा नुन, माटो, खरिदुङ्गा तथा स्लेट जस्ता खनिजजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- भौगोलिक नक्सा प्रकाशन।




गोपनीय
मान्द्रायणी दीर्घ
वायमती प्रश्न
२०७३

[Signature]

आर्थिक प्रशासन शाखा:

- बजेट तयारी सम्बन्धी कार्य ।
- आम्दानी जम्मा गर्ने र अभिलेख राख्ने सम्बन्धी कार्य ।
- भुक्तानी र अभिलेख राख्ने सम्बन्धी कार्य ।
- आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने कार्य ।
- बेरुजु फर्छ्यौटका लागि प्रमाण जुटाउने कार्य ।
- रकम निकासाकालागि सम्बन्धित अड्डाहरूमा पत्राचार सम्बन्धी कार्य ।
- सामाजिक सुरक्षा भत्ता निकासा सम्बन्धी कार्य ।
- दैनिक, मासिक, वार्षिक आय व्ययको विवरण तयारी सम्बन्धी कार्य र बैंक रिकन्साइल सम्बन्धी कार्य ।
- कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको तलब, भत्ता तथा सुविधा वितरण सम्बन्धी कार्य ।
- विजुली, धारा, टेलीफोनको महशुल भुक्तानी सम्बन्धी कार्य ।
- खर्च सम्बन्धी वीलहरु चेक जाँच गरी नियमानुसार भुक्तानी गर्ने सम्बन्धी कार्य ।
- धरौटी अभिलेख राख्ने तथा फिर्ता दिने कार्य ।
- कर्मचारी कल्याण कोष संचालन सम्बन्धी कार्य ।
- नगद तथा अभिलेखहरुको सुरक्षा सम्बन्धी कार्य ।
- वित्तिय प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य
- आय व्यय विवरण सार्वजनिक गर्न सूचना केन्द्रमा विवरण उपलब्ध गराउने कार्य ।
- प्रचलित कानून र कार्यकारी अधिकृतको निर्देशन अनुसारका अन्य कार्यहरु
- धराटी आदेशानुसार फिर्ता खर्च तथा सदरस्याहा गर्न लगाउने ।
- भौचरहरु मलेप फारामहरूमा व्यक्तिगत खाता तथा बजेट विवरण खातामा चढाउन लगाउने ।
- न.पा. बैठकबाट आर्थिक सम्बन्धी भएका निर्णयहरु अध्ययन एवं कार्यान्वयन गर्न लगाउने ।
- तलब भत्ता वितरण गर्ने एवं संचय कोषमा पठाउनुपर्ने कदटी रकम समयमानै पठाउन लगाउने ।
- समयमा निकासा माग गर्ने र खर्च गरी मासिक, चौमासिक र बार्षिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा समयमानै पठाउन लगाउने ।
- पेशकी तथा बेरुजुलाई नियमित, मिन्हा एवं असुल उपर गर्न आवश्यक व्यवस्था मिलाउन लगाउने ।
- नियमित रूपमा आलेप र मलेप गराउन लगाउने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- खाताहरु प्रमाणित गराउन लगाउने ।
- अनुमानित बार्षिक आयव्ययको मस्यौदा तयार गर्ने कार्यमा का.अ.लाई सहयोग गर्ने ।
- कार्यालयको तर्फबाट तिर्नुपर्ने महशुलहरु समयमा बुझाउन लगाउने ।
- आ.व.को अन्त्य पछि अर्को आ.व.मा सम्पूर्ण आर्थिक जिम्मेवारी सार्ने लगाउने
- अवकास प्राप्त कर्मचारीहरुको सम्पूर्ण रकम दिने व्यवस्था गर्न लगाउने ।
- आम्दानी बृद्धि हुन सक्ने क्षेत्रहरुको पहिचान गर्न लगाउने ।
- न.पा.ले लिनुपर्ने सम्पूर्ण कर दस्तुर एवं शुल्क उठाई जम्मा हुन आएको रकम राजश्व आम्दानी बाधी दैनिक रूपमा बैंक दाखिला गर्ने र दैनिक, मासिक, चौमासिक र बार्षिक प्रतिवेदन का.अ. समक्ष पेश गर्न लगाउने ।



- कर असुलीमा आएका समस्याहरुको समाधान गर्ने लगाउने ।
- नियमानुसार जिन्सी निरीक्षण गर्ने लगाउने ।
- जिन्सी अभिलेखहरु राख्न लगाउने ।
- नगरपालिकालाई आवश्यक पर्ने जिन्सी सामग्रीहरु नियमानुसार खरिद एवं वितरण गर्ने लगाउने ।
- कार्यालय प्रमुखले लाए अङ्गाएको अन्य कार्य गर्ने ।

राजश्व शाखा:

- करदाताले तिर्नुपर्ने कर, शुल्क, दस्तुर, जरिवाना आदि तय गरी असुल गर्ने कार्य ।
- व्यवसाय प्रमाणपत्र दिने र नविकरण सम्बन्धी कार्य ।
- राजश्व संकलनको अद्यावधिक अभिलेख राख्ने तथा दैनिक कर असुली विवरण तयारी सम्बन्धी कार्य ।
- राजश्व सम्बन्धी प्रचार प्रशार तथा गोष्ठी संचालन सम्बन्धी कार्य ।
- कर चुक्ता सिफारिश सम्बन्धी कार्य ।
- राजश्व परामर्श समितिको काम कारवाहीमा सहयोग गर्ने कार्य ।
- नगरपालिको सम्पत्ति भाडामा दिने तथा राजश्व ठेकका पट्टा सम्बन्धी कार्य ।
- करदाताको सर्भेक्षण सम्बन्धी कार्य ।
- कर दाताहरुलाई करको दायरा भित्र ल्याउनको लागि आबश्यक कार्यहरु ।
- डिलरसिप सिफारिश सम्बन्धी कार्य ।
- प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य ।
- वार्षिक तथा पटके सवारी कर सम्बन्धी लगत अद्यावधिक राख्ने सम्बन्धी कार्य ।
- घर भाडा असुली तथा अद्यावधिक अभिलेख राख्ने ।
- व्यवसाय कर सम्बन्धी असुली अभिलेख व्यवस्थित गरिएको ।
- सवारी कर असुलीको ठेकका बन्दोबस्त सम्बन्धी कार्य ।
- सवारी कर रसिद जिम्मा लिने, असुल उपर गर्ने र अभिलेख राख्ने कार्य ।
- असुली रकम दैनिक बैंक दाखिला गर्ने र फाँटवारी पेश गर्ने कार्य ।
- सम्पत्ति कर सम्बन्धमा नगरवासीलाई अवगत गराउने ।
- सम्पत्ति कर लगत अद्यावधिक राख्ने सम्बन्धी कार्य ।
- सम्पत्ति करको करदाताहरुको सम्पत्तिको मूल्यांकन गर्ने कार्य ।
- सम्पत्ति कर रकम संकलनको अभिलेख राख्ने तथा सम्बन्धी कार्य ।
- संकलित सम्पत्ति कर रकमको फाँटवारी पेश गर्ने कार्य ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरुको निरीक्षण एवं मूल्यांकन गरी आफ्नो राय सहित का.अ. समक्ष पेश
- न.पा. र गा.वि.स. हरुका उद्यमी समूहहरुको ऋण लगानीका कागजात तयार गर्ने र सोको अभिलेख राख्ने
- दैनिक असुली/बैंक दाखिला, बैंक क्यास बुक पोष्टिङ लगायत असुली ब़ालिका तयार गरी लागू गराउने ।



काठमाडौं नगरपालिका कार्यालय
वागमती प्रदेश, नेपाल
२०७३


- टोल विकास संस्था एवं उद्यमी समूहका लागि आवश्यक बैंक सिफारिश गर्ने ।
- खराब ऋण, ढिला सुस्ती ऋण, लगानीमा रहेको ऋण, ब्याज, हर्जना आदिको विवरण तयार गर्ने ।
- साफेदारी विकास समितिको बैठकका लागि आवश्यक शाखाका एजेण्डा: ऋणीको विवरण, उपकरण र कार्यक्रमको कागजात तयार गर्ने ।
- टोल विकास संस्थाका सदस्य, ऋणी आदिसँग विविध विषयमा ५लफल तथा जानकारी गराउने ।
- ऋणीलाई ताकेता गर्ने काममा बजार केन्द्र उत्प्रेरक तथा समुदाय परिचालकलाई सहयोग गर्ने ।
- कोषको विविध गतिविधिहरूको विषयमा कार्यक्रम तथा योजना तयार गर्न शाखा प्रमुखलाई सहयोग गर्ने ।
- वित्तीय विवरण तयार गरी शाखा प्रमुख मार्फत कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।

सहकारी शाखा:

- सहकारी संस्था सम्बन्ध स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र संचालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्ध स्थानीय मापदण्ड निर्धारण र नियमन,
- सहकारी सम्बन्ध राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- सहकारी सम्बन्ध स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसंधान,
- स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

जिन्सी तथा खरिद शाखा:

- नियमानुसार जिन्सी निरीक्षण गर्ने लगाउने ।
- जिन्सी अभिलेखहरु राख्न लगाउने, जिन्सी सम्बन्धी आम्दानी खर्चको समेत अभिलेख राख्ने ।
- नगरपालिकालाई आवश्यक पर्ने जिन्सी सामग्रीहरु नियमानुसार खरिद एवं वितरण गर्न लगाउने ।
- नगरपालिका कार्यालय संचालनका लागि आवश्यक सामानहरु खरिद सम्बन्धी कार्य ।
- नगरपालिकाको स्थायी सम्पत्तीको अभिलेख राख्ने सम्बन्धी कार्य ।
- सामानहरुको प्राप्ति, अभिलेख, वितरण, खर्च, सुरक्षा सम्बन्धी कार्य ।
- जिन्सी सामान लिलाम तथा मिन्हा सम्बन्धी कार्य ।
- सवारी साधन र अन्य सामानहरुको मर्मत तथा संभार सम्बन्धी कार्य ।
- नगरपालिकाका सवारी साधनहरुको इन्धन व्यवस्थापन सम्बन्धी कार्य ।
- भवन तथा अन्य संरचनाको साधारण मर्मत तथा संभार सम्बन्धी कार्य ।
- निर्माण समाग्रीहरुको खरिद तथा दुवानीको व्यवस्था मिलाउने कार्य ।
- जिन्सी निरीक्षण गराउने कार्य ।



२०७३

SJK

- जिन्सी मौज्दातको वार्षिक विवरण तयार गर्ने कार्य ।
- कार्यालयमा रहेका सवारी साधनहरुको इजाजत नवीकरण सम्बन्धी कार्य ।
- कागजात धुल्याउने सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- सफ्टवयरहरु संचालन व्यवस्था मिलाउने कार्य ।
- प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरुको निरीक्षण एवं मूल्यांकन गरी आफ्नो राय सहित का.अ. समक्ष पेश गर्ने ।
- प्रचलित कानून र कार्यकारी अधिकृतको निर्देशन अनुसारका अन्य कार्यहरु
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।

प्राविधिक शाखा:

- नगरपालिकाको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा अनुसारको कामहरु गर्ने ।
- विकास निर्माणको कार्यहरुसँग सम्बन्धित सम्पूर्ण प्राविधिक कार्यहरु गर्ने ।
- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वय गर्ने प्रक्रिया मिलाई योजना महाशाखा प्रमुख समक्ष पेश गर्ने ।
- ठेकाद्वारा गराइने कार्यहरुको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्झौतासँग सम्बन्धित आवश्यक कार्यहरु गर्ने ।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरुमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने ।
- संचालित विकास निर्माण तथा योजनाहरुको नियमित अनुगमन र मूल्यांकन समयमा नै गर्ने ।
- योजना तथा विकास निर्माणको कामहरुको DPR, लागत अनुमान तथा विल भौचरहरु समेत तयार गरी सम्बन्धित शाखा तथा महाशाखामा पेश गर्ने
- प्राविधिक शाखाको सम्पूर्ण कार्यहरु गर्ने ।
- आफ्नो जिम्मामा रहेको सामानहरुको सुरक्षा गरी चुस्त दुरुस्त रूपमा काम गर्ने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- महाशाखा प्रमुख तथा कार्यालय प्रमुखले लाए अराएको सम्पूर्ण कार्य गर्ने ।

भवन निर्माण तथा इजाजत शाखा:

- स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज,
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- भूमिको वर्गीकरण अनुसारको लगत,
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरण सम्बन्धी सम्बन्धी वितरण र सहजीकरण,
- नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा सम्बन्धी र सहजीकरण

कार्यपालिका
निर्देशन
कार्यालय
मुआब्जा वितरण
वायमती प्रदान, नपाल
२०७३

- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्ध अन्य कार्य,
- नगरपालिकावाट घर निर्माण स्वीकृती प्राप्त गर्नु पर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने ।
- घरनक्सा स्वीकृतीका लागि निवेदन फारम उपलब्ध गराउने ।
- नक्सा पासको निवेदन दर्ता गर्ने ।
- घरनक्सा पास दस्तुर चेक गर्ने ।
- प्रमाण हेरी १५ दिने सूचना टास गर्ने, गराउने ।
- सर्जिमिन मुचुल्का र प्राविधिक प्रतिवेदन तयार गर्ने ।
- प्राविधिक प्रतिवेदन सहित शाखा प्रमुख मार्फत कार्यकारी अधिकृत समक्ष स्वीकृतीको लागि पेश गर्ने ।
- स्वीकृत नक्सा वमोजिम कार्य क्षेत्रमा गई सडक मापदण्ड छुट्याउने ।
- स्वीकृत नक्साको अभिलेख र रेकर्ड राख्ने ।
- म्याद थप सम्बन्धी निवेदनमा कारवाही गर्ने ।
- घरनक्साको प्रतिलिपि माग भएमा प्रतिलिपि उपलब्ध गराउने ।
- नक्सा नामसारी नियमानुसार गर्ने ।
- विना ईजाजत घर निर्माण भएको पाईएमा निर्माण कार्य रोककाराखी कारवाही अगाडी चलाउने ।
- स्वीकृत ईजाजत वमोजिम घर निर्माण भए नभएको जांच गर्ने ।
- निर्माण सम्पन्न प्रमाण पत्र माग भएमा तयार पारी पेश गर्ने ।
- अनियमित तरिकाले निर्माण भएका पर्खाल, घर लगायतका संरचनाहरूको रोककाको लागि अनुगमन गर्ने ।
- नगर क्षेत्रभित्र रहेका घरहरूको घर नम्वरीड गरी घर नम्वर वितरणको व्यवस्था मिलाउने ।
- घर नक्सा पास भई सके पछि सो को लगत राजस्व शाखामा पठाउने ।
- नगर क्षेत्रभित्रको घरजग्गा प्रमाणित गरी घरवाटोको सिफारीश गर्ने ।
- सडकको वर्गीकरण, नामाकरण, र निर्धारण भएको मापदण्ड कार्यान्वयन गर्ने ।
- मापदण्ड परिमार्जन, थप निर्धारण गर्नु पर्ने भएमा कार्यकारी अधिकृत मार्फत वोर्डमा पेश गर्ने ।
- न.पा. क्षेत्रभित्र निर्माण भएका सडकहरूको लगत राख्ने ।
- भवन निर्माण सम्बन्धी मापदण्डको प्रचार प्रसार गर्ने ।
- भुकम्प निरोधक घर निर्माण गराउन प्रयास र पहल गर्ने ।
- कार्यकारी अधिकृत साथै शाखा प्रमुखद्वारा प्राप्त अन्य निर्देशनहरूको पालना गर्ने ।

योजना शाखा:

- नगरपालिकाको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा अनुसारको कामहरू गर्ने ।
- विकास निर्माणको कार्यहरूसँग सम्बन्धित सम्पूर्ण प्राविधिक कार्यहरू गर्ने ।



[Signature]

- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वय गर्ने प्रक्रिया मिलाई योजना महाशाखा प्रमुख समक्ष पेश गर्ने ।
- ठेककाद्वारा गराइने कार्यहरुको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्भौतासंग सम्बन्धित आवश्यक कार्यहरु गर्ने ।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरुमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने ।
- संचालित विकास निर्माण तथा योजनाहरुको नियमित अनुगमन र मूल्यांकन समयमा नै गर्ने ।
- योजना तथा विकास निर्माणको कामहरुको मैच, लागत अनुमान तथा विल भौचरहरु समेत तयार गरी सम्बन्धित शाखा तथा महाशाखामा पेश गर्ने ।
- प्राविधिक शाखाको सम्पूर्ण कार्यहरु गर्ने ।
- आफ्नो जिम्मामा रहेको सामानहरुको सुरक्षा गरी चुस्त दुरुस्त रूपमा काम गर्ने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- महाशाखा प्रमुख तथा कार्यालय प्रमुखले लाए अराएको सम्पूर्ण कार्य गर्ने ।

शिक्षा शाखा:

- प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धित नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, संचालन, व्यवस्थापन तथा नियमन,
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, संचालन, अनुमति, अनुगमन, मूल्यांकन, र नियमन,
- मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- गाभिएका वा बन्द गरिएका विद्यालयहरुको सम्पत्ति व्यवस्थापन,
- गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- विद्यालयको नामाकरण,
- सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामग्रीको वितरण,
- सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- सामुदायिक विद्यालयको शैक्षक पूर्वाधार निर्माण, मर्मत सम्भार, संचालन र व्यवस्थापन,
- आधारभूत तहको परीक्षा संचालन, अनुगमन तथा व्यवस्थापन,
- विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन,
- निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन


 शिक्षा विभाग
 कार्यपालिका कार्यालय
 विद्यार्थी प्रदेश, नेपाल
 २०७३

- द्रूयसन, कोचिङ्ग जस्ता विद्यालयबाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- स्थानीय पुस्तकालय र वाचनालयको संचालन तथा व्यवस्थापन,
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट अनुगमन र नियमन,
- शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- अतिरिक्त शैक्षिक क्रियाकलापको संचालन,

स्वास्थ्य शाखा:

- आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्ध नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यन्वयन तथा नियमन,
- आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको संचालन र प्रवर्द्धन,
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा संचालन,
- स्वास्थ्य सेवा सम्बन्ध भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- स्वास्थ्यजन्य फोहोरमैला संकलन पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- रक्त संचार सेवा तथा स्थानीय शहरी स्वास्थ्य सेवा संचालन,
- औषधि पसल संचालन, अनुमति, अनुगमन र नियमन,
- सरफाई तथा स्वास्थ्य क्षेत्रबाट मिष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्ध सेवा संचालन, अनुमति, अनुगमन तथा नियमन,
- महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन,
- संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्ध लक्ष्य र गुणस्तर निर्धारण,
- जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दर्ता, संचालन अनुमति र नियमन,
- स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरुको न्यूनतम् मूलय निर्धारण र नियमन,
- स्थीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,




6X

- स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भलेन्स),
- स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको संचालन,
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायामा, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पंचकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- जुनोटिकर कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- रोगको नियन्त्रण तथा रोकथाम,
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन,

कृषि विकास शाखा:

- स्थानीयस्तरमा कृषी सम्बन्धि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- स्थानीयस्तरमा कृषि सम्बन्धि प्रविधिको संरक्षण र हस्तान्तरण,
- स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- प्राइगरिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- कृषक समुह, कृषि सहकारी र कृषि सम्बन्धि स्थनीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विसका र सशक्तिकरण,
- कृषि सम्बन्धि सूचनाको प्रचारप्रसार,
- कृषि वातावारण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- कृषि प्रसार सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण सम्बन्धि अन्य कार्य,
- कृषि वित्तविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- कृषि तथा पशुपंक्षी बजार सूचना, बजार तथा हाट बजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको संचालन, अनुगमन र नियमन,
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- कृषि कृषि उत्पादन व्यवस्थापन, स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

पशु सेवा शाखा:



- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धि तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली,
- स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- पशु आहारको गुणस्तर नियमन,
- पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- पशुपंक्षी सम्बन्धि बीमा र कर्जा सहजीकरण,
- पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धि अन्य कार्य,
- उच्च मूल्ययुक्त पशुजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- पशुपंक्षी बजार सूचना, बजार तथा हाट बजारको पूर्वाधार निर्माण, कृषक क्षमता विकास कार्यक्रमको संचालन, अनुगमन र नियमन,
- पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- पशुपालन, पशु स्वास्थ्य सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

सामाजिक विकास वन तथा वातावरण शाखा:

○ वातावरण तर्फः

- नगरक्षेत्रको फोहर संकलन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- सरसफाई सम्बन्धी नगरवासीहरूमा सचेतना कार्यक्रम संचालन गर्ने ।
- सरसफाईका लागि स्थानीय समुदाय, संघ संस्था तथा निजी क्षेत्रसँग सहकाय गर्ने
- ढल व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- ल्याण्डफिल साइटको व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- वेवारिसे लासको व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- तरकारी बजार, हाट बजार, पशुबधशालाको व्यवस्थापनामा सहयोग गर्ने ।
- छाडा पशु तथा भुस्याहा कुकुर नियन्त्रण गर्ने ।
- वडा तथा नगरलाई पूर्ण सरसफाई घोषण गर्ने कार्यमा बिषेश सहयोग गर्ने ।
- सरसफाई अन्तर्गतका कर्मचारीहरूको रेखदेख एव निरिक्षण गरि भएको कार्य शाखा प्रमुखलाई जानकारी गराउने ।
- सरसफाई सवारी साधनको नियमीत लगबुक राख्ने र फोहर संकलन गर्ने सम्बन्धी तालिका निर्माण गरि फोहर समयमा उठे नउठेको अनुगमन गर्ने
- बाटोघाटो, कोठ कटेरा भए नभएको सिफारिस गर्ने ।
- वातावरण दिवस मनाउनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने ।



CM

- वातावरण सुरक्षाका लागि हरियाली क्षेत्र तोक्न सहयोग गर्ने ।
- सार्वजनिक खुल्ला स्थानमा विरुद्ध रोप्न पहल गर्ने ।
- नगर क्षेत्रका सामुदायिक तथा कबुलियती वनका समूहसँग समय समयमा छलफल तथा परामर्श गर्ने ।
- वातावरणीय प्रभाव अनुकूलनका लागि अध्ययन गर्ने ।
- नगर क्षेत्रमा वातावरणीय सम्बन्धी विभिन्न अन्तरक्रिया कार्यक्रमहरु गर्ने ।
- शाखा प्रमुख तथा कार्यकारी अधिकृतले लाए अहाएको कार्य गर्ने ।

○ सामाजिक विकास तथा विपद् व्यवस्थापन तर्फः

- विपद् व्यवस्थापन सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत समाग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- विपद् खोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरुको पहिचान र स्थानान्तरण,
- विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था तथा नजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- विपद् व्यवस्थापन कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन,
- विपद् जोखिम् न्यूनीकरण सम्बन्धि स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- विपद् व्यवस्थापनको कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन,
- स्थानीयस्तरको विपद् सम्बन्धि तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- स्थानीय आपतकालीन कार्य संचालन प्रणाली,
- समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रमको संचालन,
- विपद् व्यवस्थापन सम्बन्धि अन्य कार्य ।
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धि स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन,
- पुरातत्व, प्राचीन स्मारक तथा संग्राहलयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- परम्परागत जात्रा तथा पर्वको संचालन र व्यवस्थापन,
- प्रचलित कानूनविरुद्धका कुरिती तथा कुसंस्कारविरुद्ध सामाजिक परिचालन सम्बन्धि कार्य,
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धि अन्य कार्य ।
- स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, संचालन तथा विकास,
- स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- खेलकुदको विकास र प्रवर्द्धन,
- खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,




67

- खेलकुद सम्बन्धि पूर्वाधार विकास,
- स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन,
- वन, जङ्गल वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सामुदायिक, ग्रमीण तथा शहरी, धार्मिक, कबुलियती र साभेदारी वनको संरक्षण, प्रवर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समुहको व्यवस्थापन,
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- स्थानीयस्तरमा नदी किनारा, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धि, सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- वन बीउ बगैचा स्थापन, व्यवस्थापन प्रवर्द्धन,
- नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र संचालन,
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धि लगत,
- मिचाहा प्रजातिको नियन्त्रण,
- स्थानीयस्तरको जोखि न्यूनीकरण,
- जैविक विविधताको अभिलेखाङ्कन,
- स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- स्थानीय साना जल उपयोग सम्बन्धि क्षेत्रगत आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन,
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन।

पञ्जिकरण/ सामाजिक सुरक्षा/ सूचना प्रकाशन अभिलेख व्यवस्थापन तथा मुद्रण शाखा:


- व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिलेख अद्यावधिक गर्ने।



- व्यक्तिगत घटना दर्ता सम्बन्धी आवश्यक सूचना फारामहरूको व्यवस्था गर्ने ।
- व्यक्तिगत घटना दर्ता र परिवार लगत सम्बन्धी ऐन, नियम, नीति, निर्देशिका अनुसार आवश्यक कार्ययोजना तयार गर्ने ।
- मासिक रूपमा घटना दर्ता विवरण, घटना दर्ता फारम र राजस्वको विवरण बुझिलाई सुरक्षित साथ राख्ने र स्थानीय विकास मंत्रालयमा पठाउनु पर्ने विवरण (जिविस मार्फत) समयमै पठाउने ।
- व्यक्तिगत घटना दर्ता कार्यक्रम संचालन गर्ने र सोको प्रतिवेदन गर्ने ।
- व्यक्तिगत घटना दर्ताको महत्व र अनिवार्यताको वारेमा प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने ।
- व्यक्तिगत घटना दर्तासिंग सम्बन्धित आवश्यक तालिम, गोष्ठी, अनुशिक्षण आदि कार्यक्रम संचालन गर्न मानव संशाधन विकास इकाईलाई सहयोग गर्ने ।
- व्यक्तिगत घटना सम्बन्धी तथ्याङ्गहरू योजना तर्जुमाका चरणहरूमा प्रयोगमा ल्याउन सहयोग गर्ने ।
- असहाय, वृद्ध, एकल महिला, अपाङ्गहरूको अभिलेख नियमित रूपमा अद्यावधिक गर्ने ।
- आर्थिक प्रशासन शाखा तथा सामाजिक विकास शाखासंगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने ।
- सामाजिक सुरक्षा कार्यक्रमको भत्ता समयमा नै वितरण गर्ने कार्यमा आवश्यक सहयोग गर्ने ।
- तोकिएको समयमा प्रत्येक आ.व.मा थप हुने वृद्ध, असहाय तथा अपाङ्गको विवरण संकलन गर्ने र परिचयपत्र वितरणको लागि सामाजिक सुरक्षा समितिमा पेश गर्न सहयोग गर्ने ।
- अभिलेखको लागि आवश्यक नगर सूचनाहरू सूचना शाखामा उपलब्ध गराउने ।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लाए अङ्गाएको अन्य कार्य गर्ने ।

○ सूचना तर्फ:


- सूचना संकलन, संग्रह, अभिलेख सम्बन्धी व्यवस्थापन तथा सूचना प्रदान गर्ने
- शाखाहरूबाट आयका मासिक कार्य प्रगति विवरण तयार गरी त्यसको अभिलेख राख्ने । सम्बन्धित निकायमा पठाउने कार्य ।
- सूचना प्रकाशन बुलेटिन, ब्रोसर तथा अन्य सूचना तथा जानकारी मुलक सूचनाहरू प्रकाशन गर्ने ।
- शाखागत कार्य प्रगति प्रकाशित पुस्तक तथा बुलेटिन, पत्र पत्रिका पुस्तक आदिहरूको अभिलेख राख्ने कार्य ।
- इमेल, इन्टरनेट र वेभसाइटको सञ्चालन र सूचनाहरूको अद्यावधिक व्यवस्थापन गर्ने ।
- सबै शाखा तथा वडा कार्यालयमा भए गरेका गतिविधिहरू सूचना शाखामा अभिलेखीकरण गर्ने ।
- कार्यालयमा आउने पत्रपत्रिकाहरू, सूचनाशाखा मार्फत् लिने व्यवस्था गर्ने र आवश्यकता अनुसार ग्राहक बन्ने ।
- कार्यालयबाट विभिन्न किसिमका सूचना प्रवाहगर्दा सूचना शाखामार्फत् गर्ने ।
- कार्यालयबाट गरिने निर्णय, नीति तथा कार्यक्रम, योजना, तथ्यांक, कार्यप्रगति विवरण, बुलेटिन, ब्रोशर, नागरिक वडापत्र, तथा अन्य त्यसता जानकारी दिने साथै सूचना मुलक प्रकाशनहरू सूचना शाखाबाट प्रकाशन गर्ने ।
- सूचना शाखा कार्यालयको एक अभिन्न अङ्ग भएकोले यसको उचित व्यवस्थापन र कार्यान्वयनमा जोड दिने ।



- योजना तर्जुमा, अनुगमन र मुल्यांकनको लागि आवश्यक सूचना संकलन, विश्लेषण, प्रकाशन र वितरण गर्ने
- सरोकारवालाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा प्राथमिक तथ्यांक संकलन गरी प्रशोधन गर्ने विभिन्न विषयगत कार्यालय, सरकारी तथा गैरसरकारी संघ संस्थाहरूबाट प्राप्त हुने तथ्यांकहरूलाई समेत व्यवस्थित गरी प्रयोगमा ल्याउने
- यस शाखाले नगरको वस्तुगत विवरण, क्षेत्रगत विश्लेषण प्रतिवेदन, वित्तीय विश्लेषण, संस्थागत प्रतिवेदन, विकास बुलेटिन, नगर समाचार, ब्रोसरहरूको प्रकाशन लगायत सोको अध्यावधिक गर्ने र सरोकार वालाहरूलाई उपलब्ध गराउने
- केन्द्रमा उपलब्ध प्रकाशनहरू, पतिवेदन, सूचना तथा तथ्यांक र विभिन्न निर्धारण गरेको मूल्यमा सशुल्क बिक्री वितरण गर्ने।
- बेरुजु स्थिति, प्रशासनिक खर्च, पुँजीगत निर्माण, अनुपात, आन्तरिक श्रोत आदिको विश्लेषण सहितको प्रतिवेदन तयार पार्ने।
- नगरपालिकाले गरेका सफल कार्य Best Practices को प्रकाशन तथा प्रसार गर्ने।
- आर्थिक नियमिता तथा कार्य सम्पादन स्थिति भल्कुने गरी तुलनात्मक विवरण नियमित रूपमा प्रकाशित गर्ने।
- शाखालाई सक्षम र दिगो बनाउन आवश्यकता अनुसार दक्ष परामर्शदाताको सहयोग लिने।
- सूचना व्यवस्थापन, अनुसन्धान, प्रकाशन र वितरण कार्य गर्ने।
- वैदेशिक प्रयोजनको लागि सम्पत्ति मूल्यांकन वाहेक अन्य अंग्रेजीमा गर्नु पर्ने सिफारिस तथा पत्रहरू तयार गर्ने।
- कार्यालयको सूचना प्रवाहगर्न सूचना अधिकारी सम्बन्धी कार्य गर्ने।
- सूचना केन्द्रलाई एकिकृत सूचना केन्द्रको रूपमा विकास गरी कार्यालयबाट तोकिएको अन्य कार्यहरू गर्ने।
- न.पा.को कम्प्युटर तथा तत्सम्बन्धी अन्य मेशिनरी सामानहरूको रेखदेख तयार मर्मत सम्भारमा सहयोग गर्ने।

महिला विकास तथा बालबालिका, अपाङ्ग परिचयपत्र वितरण शाखा:

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- संघ तथा प्रदेशसंगको समन्वयमा अपागंता पुनःस्थापना केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपागंता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपागंता भएको व्यक्तिसंग मैत्री पूर्वाधार निर्माण तथा व्यवस्थापन
- अपागंता भएको व्यक्तिहरूलाई क्षमता अभिवृद्धी तालीम सञ्चालन तथा व्यवस्थापन
- अपगंता भएको व्यक्ति तथा अशक्तहरूको व्यवस्थापन सम्बन्धी कार्य
- एकल महिला लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण



- एकल महिलाको हक अधिकार सम्बन्धी कार्य
 - एकल महिलाहरूको क्षमता अभिवृद्धि तालीम सञ्चालन तथा व्यवस्थापन
 - कार्यालय प्रमुख एवं शाखा प्रमुखले लगाए अहाएको अन्य कार्यालयसंग सम्बन्धित कार्यहरू गर्ने ।

आन्तरिक लेखा परीक्षण शाखा:

- सम्पूर्ण शाखा तथा महाशाखाहरुको कार्यको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गर्ने ।
 - विल भौचर कागजातहरुको निरीक्षण गरी आन्तरिक तथा अन्तिम लेखा परीक्षणमा सहजीकरण गर्ने ।
 - भुक्तानीको अभिलेखहरु हेरी सबै भुक्तानीहरु चुस्त दुरुस्त रूपमा भए नभएको निरीक्षण गर्ने ।
 - नगरपालिकालाई आवश्यक पर्ने तथा आन्तरिक तथा अन्तिम लेखा परीक्षणको लागि चाहिने सरसामानहरुको माग गर्ने ।
 - कार्यालय प्रमुखले लाए अहाएको अन्य कार्य गर्ने ।
 - खर्च सम्बन्धी बीलहरु चेक जांच गरी नियमानुसार भुक्तानी गर्ने सम्बन्धी कार्यलाइ सरल बनाउने ।
 - प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पूरा गर्न लगाउने ।

नगर प्रमुखको सचिवालयः

- दैनिक रुपमा नगर प्रमुख ज्यू समक्ष प्रस्ताव, छल्ल तथा भेटघाटका लागि आउने सर्वसाधारणलाई सहजीकरण,
 - सचिवालय व्यवस्थापन।

नगर उप-प्रमुखको सचिवालय (न्यायिक शाखा):

- गाउँसभा वा नगरसभा सम्बन्धि नीति, कानून र कार्यविधि,
 - स्थानीयस्तरका विषय, क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत,
 - सभाका समितिहरूको गठन र संचालन,
 - स्थानीय तहबीच साभा सरोकार तथा साभेदारी विषयमा संयुक्त समिति गठन,
 - कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
 - विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशानको लागि कार्यपालिकालाई निर्देशन,
 - गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्यभार पर्ने विषयको नियमन,
 - स्थानीय मेलमिलाप र मध्यस्थता,
 - गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्ध अन्त्य कार्य



रोजगार सेवा केन्द्र :

- रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क संकलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,
- विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क संकलन तथा व्यवस्थापन,
- सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्यांक संकलन तथा व्यवस्थापन,
- रोजगार सूचना केन्द्रका व्यवस्थापन तथा संचालन,
- वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको संचालन,
- वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशिलताको उपयोग
- बेरोजगारीको तथ्याङ्क संकलन सम्बन्ध अन्य कार्य,

पालिकाबाट प्रदान गरिने सेवा:

पालिकाबाट सूचना माग सम्बन्धी सेवा सूचनाको हक सम्बन्धी ऐन/नियम अनुसार प्रदान हुने गरेको छ। पालिकाका विभिन्न महाशाखा, शाखा तथा बडास्तरबाट हुने गरेको क्रियाकलापमा पालिकाले नीतिगत कार्य र समन्वय गर्ने तथा सो विरुद्ध उजुरी तथा गुनासो सुन्ने गरेको छ।

थाहा नगरपालिकाका शाखा र जिम्मेवार अधिकारी एवं सम्बन्धित शाखा प्रमुख:

थाहा नगरपालिका कार्यालयको कार्यक्षेत्र भित्र समाहित गरिएको विभिन्न क्रियाकलापहरु संचालन गर्ने पालिकामा देहाय बमोजिमको महाशाखा/शाखाको व्यवस्था गरिएको छ। सो अनुसार थाहा नगरपालिकाका विभिन्न शाखा/महाशाखाहरूबाट सम्पादन गर्नुपर्ने निर्दिष्ट गरिएको कार्य विवरणमा उल्लेख गरिसकिएको छ।

थाहा नगरपालिका नगर कार्यपालिकामा कार्यरत कर्मचारी विवरण:

सि.नं.	नाम/थर	पद	शाखा	सम्पर्क नं.
१	सुरेन्द्र प्रधान	प्र.प्र.अ.		९८५५०१२१११
२	नविन खालिङ	अधिकृत (आठौ)	प्रशासन महाशाखा	९८४१३६९३६७
३	माधव विक्रम मल्ल	अधिकृत (आठौ)	शिक्षा शाखा	९८४३००३५८०
४	डम्बर बहादुर विश्वकर्मा	अधिकृत (आठौ)	योजना महाशाखा	९८५११५२३५३
५	निकास भोलोन	भेटेरिनरी अधिकृत (आठौ)	पशु विकास शाखा	९८४३८२७८०३
६	संजय तिवारी	अधिकृत (सातौ)	कृषि	९८४५१०६७६५
७	अमर बहादुर जिसी	लेखा अधिकृत (सातौ)	आर्थिक प्रशासन शाखा	९८४०८०५३०१
८	सुर्य बहादुर थिङ्ग	विद्यालय निरीक्षक (सातौ)	शिक्षा	९८५११७७०६२
९	मेघराज बलामी	स्वास्थ्य संयोजक अधिकृत (छैठौ)	स्वास्थ्य	९८४५०७२१३५
१०	अनिल लामिछाने	अधिकृत छैठौ	सामाजिक विकास, उर्जा, वातावरण तथा हेवि इक्युपमेन्ट	९८५५०७५३४१
११	उमेश श्रेष्ठ	अधिकृत छैठौ	प्रशासन शाखा	९८४५२९१३४३

लालिकापाल कार्यालय
महाशाखा, नेपाल
वागमती प्रदेश, नेपाल
२०७३

64

१२	रोजिना खड़का	अधिकृत हैठौ	उद्योग विकास शाखा	९८४५५८८२९५
१३	अस्मिता तिवारी धिमिरे	अधिकृत सातौं	सहकारी शाखा	९८६५१२९८४५
१४	बाल कुमारी भट्टराई	स.बा.वि.अधिकृत	कृषि	९८४५०७२२००
१५	भगिरथ कार्की	सूचना प्रविधि अधिकृत	सूचना प्रविधि	९८४९९९४६६५
१६	कुमार नेगी	रोजगार संयोजक	प्रधानमन्त्री रोजगार शाखा	९८४५०६८०७०
१७	प्रदीप गुरुड	कृषि स्नातक	कृषि विकास शाखा	९८६३६४२८०३
१८	राज कुमार श्रेष्ठ	प्रा.स.	कृषि	९८४५१०३३४१
१९	सुदर्शन पहेली	सहायक पाचौ	जिन्सी तथा खरिद इकाई	९८५५०६८९७८
२०	प्रकाश कुमार लामा	सहायक पाचौ	योजना	९८५५०६८४२९
२१	सन्दिप पौडेल	आ.ले.प. सहायक	आ.ले.प.	९८४५५८६०८१
२२	सुरज कुमार भुजेल	सहायक पाचौ	खानेपानी, सूचना, पर्यटन, पंजिकरण तथा सामाजिक सुरक्षा	९८५५०६८६९५
२३	सन्देश धिमिरे	लेखापाल	आर्थिक प्रशासन	९८६७९२९६९७
२४	कविराज खड़का	रोजगार सहायक	प्रधानमन्त्री रोजगार	९८५५०७५७३२
२५	सिताराम ढकाल	सब इंजिनियर	प्राविधिक	९८५५०७५९१५
२६	सुस्मिता गुरुड	सब इंजिनियर	प्राविधिक	९८०३७५९२३२
२७	रोसन गमाल	सब इंजिनियर	प्राविधिक	९८४९९६६७४८
२८	कविन्द्र कुमार वड	सब इंजिनियर	प्राविधिक	९८४८७५९१०६
२९	प्रकाश जि.सी.	सब इंजिनियर	भवन निर्माण शाखा	९८६८६२५०३५
३०	सुमन गोपाली	सब इंजिनियर	प्रधानमन्त्री रोजगार शाखा	९८१८८२७५८३
३१	मनिषा कटुवाली मगर	प.स्वा.प्रा.	पशु	९८२११२६४८७
३२	डोल्मा लामा	सहायक पाचौ	राजश्व	९८४५२९१३४२
३३	प्रतिमा मोक्तान	सहायक पाचौ	महिला तथा बालवालिका	९८६५४०८५३१
३४	सुकदेव विडारी	सब.इंजिनियर	प्राविधिक	९८५५०६९६२३
३५	गोपी कुमारी कार्की	कानुनी सहजकर्ता	न्यायीक	९८४५३१४५५८
३६	रुपक कार्की	एम.आई.एस. अपरेटर	एम.आई.एस. सेवा ईकाई	९८४८४८६३०४
३७	शोभा भण्डारी	अभिन	भवन	९८४१३६२४७५
३८	कृष्ण धिसिड	अ.सब इंजिनियर	प्राविधिक	९८४५८०४०८१
३९	सत्यनारायण महतो	अ.सब इंजिनियर	प्राविधिक	९८६७११२६१८
४०	विज्ञान भट्टराई	प.स्वा.प्रा.	पशु	९८४४६१५४९०
४१	नुतन कुमारी मिश्र	प.स्वा.प्रा.	पशु	९८६९२३६३४४
४२	सिता नकाल	ना.प्रा.स	कृषि	९८६८०६२४४८
४३	श्वेता पराजुली	अ.न.मी.	स्वास्थ्य	९८६९८८४६४६
४४	प्रदीप्त हमाल	क्षयरोग कार्यक्रम संयोजक	स्वास्थ्य	९८४७०७०५३२
४५	रामचन्द्र थिङ	अ.सब इंजिनियर	प्राविधिक	९८५५०७०५१८
४६	अच्युत विडारी	फिल्ड सहायक	एम.आई.एस. सेवा ईकाई	९८४५२७०४८८
४७	सुनिता बुढा	उ.वि.स.	उद्योग विकास	९८४८१०३३१२
४८	कमला सुवेदी	ना.प्रा.स.	कृषि	९८५५०७२६३६
४९	रुपेश कुमार मिश्र	प.स्वा.प्रा.	पशु	९८६११६११०६
५०	विकेश कार्की	प.स्वा.प्रा.	पशु	९८४५५७५४४३
५०	सन्तोष के.सी.	अ.हे.ब.	स्वास्थ्य	९८५५०७२९११


 नाम: जनरल इनकम टैक्स
 कार्यपाल कार्यालय छात्रवृत्ति
 अधिकारी, भौतिक प्रदेश, नेपाल
 २०७३

[Signature]

५१	विनिता विष्ट	ना.प्रा.स.	बडा कार्यालय	९८६३६८८२७८
५२	रोहिणी स्याडतान	ना.प्रा.स.	बडा कार्यालय	९८१४२८२३४५
५३	उत्तम धिमाल	ना.प्रा.स.	बडा कार्यालय	९८६८८२३८६१
५४	प्रभा घलान	ना.प्रा.स.	बडा कार्यालय	९८६३६८४९१११
५५	श्रीराम गर्तौला	ना.प्रा.स.	बडा कार्यालय	९८०७२२१२६४
५६	प्रकाश प्राखिन	ना.प्रा.स.	बडा कार्यालय	९८४४९५६४५२
५७	संजय कार्की	अ.स.ई.	बडा कार्यालय	९८४३६६६९७७
५८	कुमार पोखरेल	अ.स.ई.	बडा कार्यालय	९८६६८२३०८८
५९	शम्भु ब.विष्ट	अ.स.ई.	बडा कार्यालय	९८४३९०७०७८
६०	राजेन्द्र शाही	अ.स.ई.	बडा कार्यालय	९८६११२६७७
६१	सुस्मिता लो	अ.स.ई.	बडा कार्यालय	९८६१७७१४३३
६२	मेलिना खत्री	वित्तिय साक्षरता सहजकर्ता	सामी परियोजना	९८४०३८६९२९
६३	सुनिता बस्नेत	मनु सामाजिक सहजकर्ता	सामी परियोजना	९८६१३२२४६४
६४	शक्ति कुमार रायमाझी	हे.स.चा.	ट्रिप्र चालक	९८५५०६९८४८
६५	डायमण्ड प्रधान	हे.स.चा.	प्र.प्र.अ. चालक	९८४५०७७२५४
६६	रामकृष्ण दियाली	हे.स.चा.	उपमेयर चालक	९८५१२४२१३७
६७	रोसन स्याडतान	हे.स.चा.	मेयर चालक	९८६१७५८६८५
६८	विशाल गोपाली	हे.स.चा.	रोलर चालक	९८१७२४५८७१
६९	सम्बर भ्लोन	हे.स.चा.	जेसिभी चालक	९८०३२१३७१२
७०	विजय गोपाली	हे.स.चा.	द्याक्टर	९८४५४६४००३
७१	रामदेश श्रेष्ठ	कार्यालय सहयोगी	तेस्तो तल्ला	९८४५०७२४८१
७२	मेनुका रायमाझी	कार्यालय सहयोगी	पाचौ तल्ला	९८४०६६१७७१
७३	अमृता खत्री	कार्यालय सहयोगी	दास्तो तल्ला	९८४५१२४८१२
७४	नविन चौधरी	भान्छे	प्र.प्र.अ.	९८६६८९५९५१
७५	राधिका के.सी.	कार्यालय सहयोगी	चौथो तल्ला	९८४०८९८०५१
७६	भिमा कुमारी धिमिरे	कार्यालय सहयोगी	कर्मचारी क्वाटर	९८६०८८३९८८
७७	नानीमैया देउला	स्वीपर	पहिलो तल्ला	९८४५२३५८१७
७८	सन्त बहादुर देउला	स्वीपर	न.पा.	९८४२३९६९४२
७९	गोमा देउला	स्वीपर	न.पा.	९८०६८११८४३
८०	विनिता पोडे	स्वीपर	सेरिगेसन हाउस	९८६२७१३७३४
८१	तुलाराम आले	स्वीपर	सेरिगेसन हाउस	९८२३१५५४१२
८२	इच्छापूर्ण कार्की	स्वकीय सचिव	नगर प्रमुख	९८४५०७२०२५
८३	शम्भु अधिकारी	प्रेस सल्लाहकार	थाहा न.पा.	९८४५१४९०४५
८४	कमल श्रेष्ठ	हेरालु	क्वाटर	९७६६२८४९६९
८५	बिबिता तामाङ	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९८४५७९५७६९
८६	भिमलाल स्याडतान	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९७४२५५९८३२
८७	विक्रम बस्नेत	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९८१११२३८०३
८८	शंकर लो लामा	बडा सहायक	दर्ता चलानी	९८४५२५०६९०
८९	श्रवण लामा	इलेक्ट्रोसियन	न.पा.	९८६०१०४८७१


नगर प्रहरी



सि.नं.	नाम/थर	पद	सम्पर्क नं.
१	किरण गिरी	नगर प्रहरी सहायक निरीक्षक	९८१७२०३३७७
२	मनोज के.सी.	नगर प्रहरी हवलदार	९८४१९८६५०३
३	शंग्राम खत्री	नगर प्रहरी हवलदार	९८६१८७३५०२
४	रामकृष्ण गोपाली	नगर प्रहरी जवान	९८६१६२१७८८
५	श्रमिक लामा	नगर प्रहरी जवान	९८६०६१९५७८
६	कमल कार्की	नगर प्रहरी जवान	९८४५२३७३११
७	तिर्थराम विष्ट	नगर प्रहरी जवान	९८४५२९५३८०
८	सुरज विष्ट	नगर प्रहरी जवान	९८६१८७७१०३
९	सविन विष्ट	नगर प्रहरी जवान	९८५११०११३५
१०	रमेश थिड	नगर प्रहरी जवान	९८६७०७६६७६

बडा कार्यपालिकामा कार्यरत कर्मचारी विवरण

सि.नं.	नाम/थर	पद	सम्पर्क नं.
१	अनु रुपाखेती	बडा सचिव (चौथो तह)	९८६५१७४६६३
	ललिता गोपाली	कार्यालय सहयोगी	९८११२२५३०३
२	दिनेश महर्जन	बडा सचिव (पाचौ तह)	९८४५२९४६३९
	विन्दु कुमार श्रेष्ठ	कार्यालय सहयोगी	९८४५१०२९५४
३	दुईसा राई	बडा सचिव (चौथो तह)	९८०८०६७०३१
	सुवास थापा	कार्यालय सहयोगी	९८४१८०३४६०
४	पाल्साड लामा	बडा सचिव (पाचौ तह)	९८४५८१६२४१
	हिमाली कटुवाल	कार्यालय सहयोगी	९८४१३७८८५१
५	गुण बहादुर के.सी.	बडा सचिव (पाचौ तह)	९८५५०६८७५९
	विनोद कार्की	कार्यालय सहयोगी	९८४५२३५५३८
६	सुनिल लामिछाने	बडा सचिव (पाचौ तह)	९८४५२९५६०३
	लिलावती बस्नेत	बडा सहायक	९८६०५४८६९२
	झनमती गोपाली	कार्यालय सहयोगी	९८४००९९१३५
७	चन्द्र बहादुर थिड	बडा सचिव (पाचौ तह)	९८४५०७०५३८
	श्याम कुमार गोले	कार्यालय सहयोगी	९८६०२१४४६९
८	मातृका प्रसाद ढकाल	बडा सचिव	९८४१८४३६६७
	उमेश थापा	कार्यालय सहयोगी	९८४९०९२१३४
९	दिनेश श्रेष्ठ	बडा सचिव (पाचौ तह)	९८६८८२८२१९
	मनोज श्रेष्ठ	बडा सहायक	९८४१७९७६९५
	केशवदास श्रेष्ठ	कार्यालय सहयोगी	९८४५२९३२१७
१०	चक्र बहादुर ठगुन्ना	बडा सचिव (चौथो तह)	९८४९७४५११८
	गौरी धिताल बस्नेत	कार्यालय सहयोगी	९८६००८२८२३
११	मोती रोका क्षेत्री	बडा सचिव (पाचौ तह)	९८४५१७६३०५
	पुर्ण गोले	बडा सहायक	९८५५०६९९३८
	सुनिल लामा	कार्यालय सहयोगी	९८६०१२८६७३
१२	ओब्जङ्ग बहादुर रोकाया	बडा सचिव (चौथो तह)	९८४३३७६३२८
	चन्द्र कुमार मुक्तान	कार्यालय सहयोगी	९८०३७१७३७३

बडा कार्यपालिकामा कार्यरत
 बागमती प्रदेश, नेपाल
 २०१०-१


सेवा प्राप्त गर्ने लाग्ने दस्तुरः

१. सेवा प्राप्त गर्ने लाग्ने दस्तुरः सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ४ बमोजिम र अन्य कानूनले तोके बमोजिमको दस्तुर ।
२. सेवा प्राप्त गर्ने लाग्ने समयः सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ ले तोकेको अवधि भित्र र अन्य कानूनले अवधि तोकेको सोही बमोजिम ।

निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारीः

प्राप्त उजुरी सम्बन्धीत पदाधिकारले हेरी सम्बन्धीत महाशाखा, शाखा तथा परियोजना इकाईमा आवश्यक कारबाहका लागि पठाइने र शाखा प्रमुखबाट कारबाही प्रक्रिया अधि बढाइने ।


निर्णय उपर उजुरी सुन्ने अधिकारीः

- प्रमुख प्रशासकीय अधिकृत : श्री सुरेन्द्र प्रधान

सम्पादन गरेका मुख्य मुख्य कामको विवरणः

प्रशासन महाशाखाः

- थाहा नगरपालिका वडा नं. १२ स्थित लिती आधारभूत स्वास्थ्य केन्द्रमा रिक्त रहेको अ.न.मी. (चौथो तह) पदमा विज्ञापन गरी पदपुर्ति गरिएको ।
- थाहा नगरपालिकामा कार्यरत ४ जना स्थायी कर्मचारीहरूको तहवृद्धि गरिएको ।
- थाहा नगरपालिकामा कार्यरत करार सेवाका १३३ जना कर्मचारीहरूको दाश्रो अर्धवार्षिकमा म्याद थप कार्य सम्पन्न गरिएको ।
- शाखा प्रमुख तथा वडा सचिवहरूको नियमित मासिक बैठक बसेको ।
- नियमित प्रशासनिक कार्य (कर्मचारी नियुक्ति, अवकाश, राजिनामा स्वीकृत, विदा सिफारिस तथा अभिलेख व्यवस्थापन, दैनिक भ्रमण भक्ताको अभिलेख व्यवस्थापन, कर्मचारीको जिम्मेवारी हेरफेर, विभिन्न सिफारिस आदी) गरेको ।
- नियमित प्रशासनिक कार्य गरेको ।



योजना महाशाखा:

- सूचना शाखामा प्राप्त नभएको ।

आर्थिक प्रशासन शाखा :

- पालिकाको आम्दानी खर्च सम्बन्धी विवरण



थाहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मकवानपुर
कार्यालयको कोड : ८०३३२४०१३००

आय व्ययको विवरण

आ.व. : २०८५/८२ अवधी : २०८५/०४/०१-२०८५/०७/३०

आय					खर्च				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मोजदात	शीर्षक	बारिक बजेट	खर्च	खर्च(%)	मोजदात
संघीय सरकार	४४,९९,०६,५००.००	१२,४३,२३,१४५.००	२७.६३	३२,५५,८३,३५५.००	चालु	५५,४४,२५,०७५.००	१२,०२,६९,४८४.००	२१.६९	४३,४४,५५,५९९.००
१३३११ समानिकरण अनुदान	१२,२६,००,०००.००	३,०५,००,०००.००	२५	९,२१,००,०००.००	२११११ पारेक्षणिक कर्मचारी	८२,७०,१३,०००.००	६,९५,६४,७६२.००	३०.६४	१६,७५,४६,२२६.००
१३३१२ शास्ति अनुदान चालु	२९,३७,०६,५००.००	९,०१,२५,१५५.००	३०.६१	२०,३५,८१,३५५.००	२१११२ पारिश्रमिक पदाधिकारी	६,१५,००,०००.००	२५,८१,५००.००	२२.४५	८९,१८,५००.००
१३३१३ शास्ति अनुदान पुँजीगत	१,३४,००,०००.००	२४,९८,०००.००	२६.१	१९,०२,०००.००	२१११३ पोशाक	२२,००,०००.००	०.००	०	२२,००,०००.००
१३३१४ विषेश अनुदान चालु	१,००,००,०००.००	०.००	०	१,००,००,०००.००	२१११४ स्थानीय भत्ता	१,००,०००.००	०.००	०	१,००,०००.००
१३३१५ विषेश अनुदान पुँजीगत	०.००	०.००	०	०.००	२१११२ महीनी भत्ता	२३,००,०००.००	३,५६,०००.००	१५.४८	११,४४,०००.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	१,००,००,०००.००	०.००	०	१,००,००,०००.००	२१११५ कर्मचारीको बेठक भत्ता	६,००,०००.००	२४,०००.००	४	५,१६,०००.००
प्रदेश सरकार	१२,०७,५७,०००.००	३,०९,८९,२५०.००	२५	९,०५,६७,७५०.००	२१११५ कर्मचारी प्रोसेसाहन तथा पुरस्कार	७,००,०००.००	२६,०००.००	३.७१	६,५४,०००.००
१३३११ समानिकरण अनुदान	१,२३,१०,०००.००	३०,१७,५००.००	२५	१२,१२,५००.००	२१११५ अन्य भत्ता	२७,७१,०००.००	२,२३,३७५.००	८.०६	२५,४७,६२५.००
१३३१२ शास्ति अनुदान चालु	१०,४७,०००.००	२२,६१,७५०.००	२५	६७,८५,२५०.००	२१११६ पदाधिकारी बेठक भत्ता	४०,००,०००.००	०.००	०	४०,००,०००.००
१३३१३ शास्ति अनुदान पुँजीगत	६,२८,२०,०००.००	१,५७,०५,०००.००	२५	४,७१,१५,०००.००	२१११७ कर्मचारी कल्याण कोष	१०,००,०००.००	०.००	०	१०,००,०००.००
१३३१५ विषेश अनुदान पुँजीगत	६५,००,०००.००	१६,२५,०००.००	२५	४८,१६,०००.००	२१११७ अन्य सामाजिक सुरक्षा खर्च	७९,९९,५००.००	८६,३१०.००	१.०८	७९,०५,१८०.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	३,००,००,०००.००	७५,००,०००.००	२५	२,२५,०००.००	२१११९ पानी तथा बिजुली	२५,००,०००.००	४,५९,९६६.००	१८.३१	२०,४०,०३४.००
राजस्व बाडफाड	२४,७०,५३,०००.००	३,६७,१२,३५४.६६	१४.८६	२१,०३,३९,६४५.३४	२११२१ संचार तथा महसूल	३९,००,०००.००	५,७७,१००.००	१४.८	३३,२२,१००.००
११४११ बाडफाड भई प्राप्त हुने मूल्य	१,११,१४,३५०.००	१,८२,३४,७४५.६३	११.८२	१,३७,५१,६११.४७	२११२१ इन्चन (पदाधिकारी)	३०,००,०००.००	६,४८,६४८.१०	२१.११	२३,४८,३४९.००
					२११२२ इन्चन (कार्यालय प्रयोजन)	२१,५०,०००.००	२,९८,३१५.००	१३.८८	१८,५१,६८५.००
					२११२३ सवारी साधन मर्मत खर्च	४२,५०,०००.००	६,३३,२५५.००	१४.४३	३६,२६,७०५.००
					२११२४ बिमा तथा नवीकरण खर्च	१७,५०,०००.००	४,४०,०००.००	२२.८६	१३,५०,०००.००
					२११२५ मैशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	२,४०,०००.००	७५,३५०.००	३१.४	१६४,६५०.००
					२११२६ निर्वित सार्वजनिक सम्पत्ति मर्मत सम्भार खर्च	५,००,०००.००	०.००	०	५,००,०००.००
					२११२७ अन्य सम्पत्तिहरूको सञ्चालन तथा सम्भार खर्च	५,००,०००.००	०.००	०	५,००,०००.००
					२११२१ मसलन्द तथा कार्यालय सामाग्री	५४,१५,०००.००	५,५४,३४४.००	१०.२४	४८,६०,६५६.००

सामाजिक सुरक्षा तथा विजुली विवरण
कार्यपालको कार्यालय, मकवानपुर
वागमती प्रदेश, नेपाल
२०७३ CGX

आव. : २०८५/८२ अवधी : २०८१/०४/०९-२०८५/०७/३०

आय			व्यय		
अनिवार्य कर			२२३२६ पुस्तक तथा सामग्री खर्च	१५०,०००.००	४,७९,२२०.०० १९,१६ २०,२०,८०.००
११५१२ बॉडफॉट भई प्राप्त हुने अंतर्शुल्क	३,३५,०५,६४३.००	६३,६२,४३०.३४	२२३२७ स्वयन - अन्य प्रयोजन	२०,००,०००.००	४,००,०००.०० २० १६,००,०००.००
११५१६ बॉडफॉटबाट प्राप्त हुने सवारी साधन कर	१,३५,५३,०००.००	१,२१,१५,१७८.७९	२२३२५ प्रयोजिका, छाई तथा सूचना प्रकाशन खर्च	५३,२०,०००.००	३,४३,२२०.०० ८.८६ ३९,६६,८०.००
११५१७ बॉडफॉट भई प्राप्त दहरार बहतरको विक्रिबाट प्राप्त हुने आय	२,८०,००,०००.००	०.००	२२३११ अन्य कार्यालय संचालन खर्च	५,७५,०००.००	०.०० ० ५,७५,०००.००
अन्तरिक श्रीत	१६,८८,०८,११०.३२	२,०४,०२,३३६.०४	२२४१२ सूचना प्रणाली तथा संपर्कवर संचालन खर्च	५,००,०००.००	०.०० ० ५,००,०००.००
११५२३ सम्पत्ति कर	८०,००,०००.००	२२,०४,८५६.००	२२४१३ करार सेवा शुल्क	४,५०,००,०००.००	११,४४,६२६.१० २२,११ ३५,८५,३८३.१०
११५२४ भूमिका/उ ^१ मालपात्र	२,००,००,०००.००	५,४००.००	२२४१५ अन्य सेवा शुल्क	११,००,०००.००	२,५३,६२०.०० २३,०६ ८,४४,३८०.००
११५२७ दहाल कर	३०,००,०००.००	४,४८,६६७.९२	२२४१६ कर्मचारी तालिम खर्च	३५,००,०००.००	०.०० ० ३५,००,०००.००
११५२८ वहाल विरोधी कर	५०,००,००	१०,५०,००	२२४१७ सीप विकास तथा जनयन तालिम तथा गोष्ठी सामग्री खर्च	२४,००,०००.००	३५,००,०००.०० १,४६ २३,६५,०००.००
११५२९ व्यवितया एप्लियू वर्तुगो व्यावसायिक कारोबारमा लाप्ने कर	१,००,००,००	१६,०९,५६०.००	२२४१८ उदायादन सामग्री / सेवा खर्च	१,६५,०००.००	०.०० ० १,६५,०००.००
११५३१ अन्य कर	५,१५,५९,०००.००	५००.००	२२४१९ कार्यक्रम खर्च	६,१३,०३,०००.००	३१,८९,६७६.०० ५,१३ ५८,११,२३४०.००
११५३२ व्यावसायिक कारोबारमा लाप्ने कर	५,००,००,००	१६,०९,५६०.००	२२४२० विविध कार्यक्रम खर्च	५४,८०,०००.००	५,६४,४५६.०० १,१६ ५२,३५,४५०.००
११५३३ अन्य कर	५,१५,५९,०००.००	५००.००	२२४२१ अनुमान, मूल्यांकन खर्च	१६,४४,०००.००	१६,४४,०००.०० ३,६१ २४,४९,६००.००
११५३४ अन्य कर	५,००,००,००	०.००	२२४२२ भ्रमण खर्च	५२,०४,०००.००	७,००,२३५.०० १३,४६ ४५,०३,७६५.००
११५३५ व्यावसायिक कारोबारमा लाप्ने कर	५,००,००,००	१६,०९,५६०.००	२२४२३ विशेष व्यवितया प्रतिनिधि मण्डलों भ्रमण खर्च	१,२०,०००.००	०.०० ० १,२०,०००.००
११५३६ अन्य कर	५,१५,५९,०००.००	५००.००	२२४२४ अन्य भ्रमण खर्च	२,००,०००.००	०.०० ० २,००,०००.००
११५३७ सामाजिक संस्थान खर्च	५,००,००,००	०.००	२२४२५ विविध खर्च	२,५६,८८,५७५.००	६३,९२,०३४०.०० २४,८१ १२,८२,८५,४५२.००
११५३८ सामाजिक संस्थान खर्च	५,००,००,००	०.००	२२४२६ सामाजिक संस्थान खर्च	१६,५०,०००.००	२,०४,२१६.०० १३,३८ १५,५४,८३३.००
११५३९ अन्य सेवा शुल्क तथा व्याप्ति	५,००,००,००	०.००	२२४२७ वित्तीय व्यवसायकृताई व्याप्ति सहायता	१,००,०००.००	०.०० ० १,००,०००.००
११५४० विक्रीबाट प्राप्त रकम	५,००,००,००	०.००	२२४२९ वित्तीय व्यवसायकृताई सहायता	१,२७,६५,०००.००	२,०२,३९,८६३.०० २१,८२ ७,३५,८२,३०.००

आ.व. : २०८६/८२ अवधी : २०८६/०४/०१-२०८६/०७/३०

आय					आय				
१४२२९ अन्य प्रायासिकि सेवा शुल्क	५०,०००.००	२६,६१०.००	५३.२२	२३,३१०.००	२५३१५ स्वास्थ्य संस्थाहृतार्थ सहायता	११,००,०००.००	१,६४,८८०.००	४४.९९	१,३५,१२०.००
१४२३० नवसाराज दस्तूर	२,००,०००.००	१६,६१७.७५	८.३४	१,१३,३१८.२५	२५३१५ धार्मिक तथा सांस्कृतिक संसाधनाता	११,००,०००.००	०.००	०	११,००,०००.००
१४२३१ तिकारिश दस्तूर	२९,००,०००.००	१,२०,०६५.००	३१.७३	११,७९,१३५.००	२५३१५ अन्य सेवा सहायता	१३,५०,०००.००	३,०००.००	०.२३	१३,४७,०००.००
१४२३४ व्यक्तिगत घटना दार्ता दस्तूर	७,५०,०००.००	५००.००	०.०७	७,५१,४००.००	२७२२२ उहार, साहत तथा पुरुषावधाना खार्च	१६,२५,०००.००	६,१७,११५.००	४५.७७	८,२७,००५.००
१४२३५ नाता प्रमाणित दस्तूर	१,००,०००.००	४४,३००.००	४४.३	५५,७००.००	२७२२३ ऑषधीजारित सूर्व	५८,४५,०००.००	३,४७५.००	०.०६	५८,४०,८२०.००
१४२३६ अन्य दस्तूर	२५,००,०००.००	३,५३,१११.६७	१४.१५	२३,४४,१००.३३	२७२१९ अन्य सामाजिक सहायता	१,५०,०००.००	०.००	०	१,५०,०००.००
१४२३७ व्यापासाय रजिस्ट्रेशन दस्तूर	३५,००,०००.००	२०,८९,६५०.००	४९.४८	१९,१८,३५०.००	२८११२ घरभाडा	५,००,०००.००	३६,०००.००	७.२	४,६४,०००.००
१४२३८ अन्य राजसव	६,३९,७८,११०.३२	०.००	०	६,३९,७८,११०.३२	२८११३ सवारी साधन तथा मोशिनर औजार भाडा	३,००,०००.००	११,२१०.००	६.४	२,८०,७९०.००
१४२३९ व्यापासाय रजिस्ट्रेशन दस्तूर	३५,००,०००.००	२०,८९,६५०.००	४९.४८	१९,१८,३५०.००	२८११५ अन्य भाडा	१,००,०००.००	०.००	०	१,००,०००.००
१४२४० अन्य राजसव	६,३९,७८,११०.३२	०.००	०	६,३९,७८,११०.३२	पूँजीगत	४३,२०,८६,६१४.३२	४,३३,८१,७१४.२४	१०.८१	३६,११,०६,१०१.०८
१४२४१ व्यवसाय कर	१०,०००.००	५,५००.००	४५	५,५००.००	३११११ आवासाय भवन निर्माण/ सुरिद	८५,००,०००.००	०.००	०	८५,००,०००.००
१५१११ बोर्लू	१०,०००.००	०.००	०	१०,०००.००	३१११२ रीर आवासाय भवन निर्माण/ सुरिद	५,३६,४०,०००.००	१,४४,४४,०२५८०	२९.०५	३,८०,६४,१०४.४०
३२१२२ वैक मोज्दात	१,२५,००,०००.००	१,२६,६५,२१५.५०	१०१.३२	(१,२६,६५,२१५.५०)	३१११२ सवारी साधन	१६,००,०००.००	०.००	०	१६,००,०००.००
जामा	१८,६५,२८,६१०.३२	२१,१६,२८,५४५.६०	२१.४५	७७,४८,११०,१०४.६२	३११२२ मेशिनरी तथा औजार	२०,००,०००.००	०.००	०	२०,००,०००.००
					३११२३ फिल्मर तथा फिल्मस	१५,००,०००.००	०.००	०	१५,००,०००.००
					३११२४ पर्याधन तथा बागवानी विकास सुर्व	१,६२,१३,०००.००	०.००	०	१,६२,१३,०००.००
					३११२५ पूँजीगत प्रायासी खर्च	५०,००,०००.००	१३,०४,५७३.००	२६.०९	१३,०४,५७३.००
					३११२५ सड़क तथा पूरा निर्माण	८८,२७,१७,४४६.६८	८८,२८,३२८.००	२.६६	१७,६२,३१,१४८.६८

આપું : ૩૦/૧૫/૨ અરજી : ૩૦/૧૮/૦૯ ૩૦/૧૮/૦૯

आय	व्यय
३१५५ अन्य सार्वजनिक निर्माण	१२,८२,७६,५४२,५६
जम्मा	१८,६५,३३,६९०,३२,३६,२६,५४,९९,८४



राजश्व शाखा:

वार्षिक आन्तरिक राजश्वको प्रक्षेपण बमोजिम तपसिल बमोजिम आन्तरिक राजश्व संकलन भएको
छ ।


राजश्वको शीर्षक	आ.व.२०८१/०८२ को अनुमान राजश्व	आ.व.२०८१/०८२ कार्तिक-पौषसम्म (रु.)	हालसम्म संकलन राजश्व (रु.)
१ सम्पति कर	७००००००	२९२८१५१.८८	४३८३५०८.८८
२ भुमि कर बक्यौता	५००००	०	५४००
३ बहाल कर	३००००००	४५९६७०.०३	९७३७८०.८५
४ व्यवसाय कर (अटो दर्ता समेत)	४००००००	९२०९९००	३३५३०५०
५ बहाल वटाई शुल्क	५०००००	१७६००	२८१००
६ नक्सापास	१००००००	५६४७५.५२	७३१५७.२७
७ दस्तुर सेवा शुल्क सिफारिस	५५०००००	१११४८६०	२१९७३७५
८ फोहोरमैला कवाडी विक्री	३०००००	०	०
९ पर्यटन शुल्क	५०००००	०	०
१० विज्ञापन कर र होडिङ बोर्ड	५००००	०	०
११ मनोरन्जन कर	१५००००	०	०
१२ मालपोत रजिष्ट्रेशन	२०००००००	०	०
१३ निकासी कर	५३०००००	०	१६०९५७०
१४ प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी	२०००००००	०	०
१५ ढुङ्गा गिट्टी बालुवा	१६००००००	११८९६७६७.२५	१३२३७१०८.२५
१६ विविध	१००००००	३८७१०८.४२	८६६८३९.४६
जम्मा	८४३५००००	१७२६२५३९.१	२६७२७८८९.७९

उद्योग विकास शाखा:

- थाहा नगरपालिकाको सहकार्य तथा थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा ६ दिने कर शिविर सञ्चालन गरिएको छ । शिविरबाट २०० व्यवसायी लाभान्वित भएको जानकारी गराउँदछु ।
- थाहा नगरपालिकाको मुख्य बजार क्षेत्रहरूमा चाडपर्व लक्षित तथा छइके अनुगमनका कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

सहकारी शाखा :

- थाहा नगरपालिकाले नगरपालिका भित्रका सहकारी संस्थाहरूसँग छलफल कार्यक्रम आयोजना गरी नगरपालिकाका सहकारी संस्थाका अध्यक्षहरूको प्रतिनिधित्व हुने गरी ९ सदस्यीय सहकारी सञ्चालन समन्वय समिति गठन,



- सहकारी व्यवस्थापन समन्वय समितिको चौमासिक बैठक सञ्चालन थाहा नगरपालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकहरुको प्रतिनिधित्व हुने गरी गठन गरिएको सहकारी व्यवस्थापन समन्वय समितिको बैठक मिति २०८१/८/१९ गते सञ्चालन ।

जिन्सी तथा खरिद शाखा:

- Pams V2 अपडेट गरिएको,
- नियमित प्रशासनिक कार्य गरेको ।

प्राविधिक शाखा:

- नियमित योजना सर्वे तयारी तथा इष्टमेटका कामहरु भएको ।

भवन निर्माण तथा इजाजत शाखा:

क्र.स	विवरण	कार्तिकदेखि पुस सम्मको			साउन-असोजको			कुल जम्मा		
		निवेदन सखा	पास अभिलेखि भएको करण	प्रक्रियामा रहेको	निवेदन सखा	पास / अभिलेखि भएको करण	प्रक्रियामा रहेको	निवेदन सखा	पास/अभिलेखि भएको करण	प्रक्रियामा रहेको
१	नक्सा पास	११	४	७	०	०	०	११	४	७
२	अभिलेखिकरण	११	१	१०	०	०	०	११	१	१०

योजना शाखा:

- सूचना शाखामा प्रगति विवरण प्राप्त नभएको ।

शिक्षा शाखा:

- जनकल्याण माविमा निमाशि राहत दिनेश स्ताइतानको रिक्त स्थानमा सामाजिक विषय परिवर्तन गरी विद्यालयको आवश्यकताको आधारमा निमाशि राहत १ नेपाली विषय शिक्षक नियुक्तिको लागि सिफारिस,
- माध्यमिक शिक्षा परीक्षा २०८० मा ग्रेड वृद्धि परीक्षामा सहभागी मध्ये २२१ जना उत्तीर्ण भएको, कुल ३०% भन्दा अनुत्तीर्ण हुने विद्यालहरु भन्मकेश्वरी मावि, जनकल्याण मावि, मत्स्यनारायण मावि, सुन्दरीदेवी मावि, सरस्वती मावि, इन्द्रायणी मावि रह्यो । नियमित विद्यार्थी समेत ५४४ जनामध्ये ३७१ जना उत्तीर्ण भएको,
- कार्तिक ६ गते नगर कार्यपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुखको बैठक सम्पन्न भएको,



- सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता मिति: २०८१०७।२९ देखि मिति २०८१०८।०१ गतेसम्म तीन दिने कार्यक्रम सम्पन्न,
- थाहा-९ मा अवस्थित श्री जलदेवी प्रा. वि. मा आ. व. २०८०।८। मा सुनौला मावि र जलदेवी प्राविमा क्रमशः प्राशि दरबन्दी र प्राशि राहत पारस्परिक सरुवा गर्ने भन्ने विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा सोको कार्यान्वयन नभएको भनी प्रमाण पेश गरिएको,
- भम्केश्वरी मावि, जनकल्याण मावि, सुन्दरीदेवी माविमा क्रमशः माशि राहत विज्ञान, कृषि प्रशिक्षक (माशि द्वितीय), भौतिकशास्त्र (माशि द्वितीय) मा १/१ जना सिफारिस,
- विद्यालयस्तरीय आवधिक परीक्षा पौष ८ देखि पौष १९ गतेसम्म सञ्चालन भएको परीक्षामा ५०१८ विद्यार्थीहरू सहभागिता, परीक्षा अनुगमन;
- मत्स्यनारायण माविमा माशि राहत अड्डेजी विषय शिक्षक श्री मनोज बलको रिक्त स्थानमा माशि राहत अड्डेजी विषय शिक्षक १ (एक) लाई सिफारिस,
- अड्डेजी, गणित, विज्ञान विषयमा ३ (तीन) दिने, शिक्षा अधिकृतका लागि १ (एक) दिने स्तरीकृत परीक्षा सम्बन्धी कार्यशाला, अभिमुखीकरण कार्यक्रममा भरतपुर-२९, तान्द्राड, कविलासमा सहभागिता ।

स्वास्थ्य शाखा:

- खोप कार्यक्रम को कभरेज १०९% भएको,
- पोषण कार्यक्रम ब्रिधि अनुगमन ३ भिजिट बाट ९ भिजिट भएको,
- महिनाको २ पटक प्रत्येक महिना प्राथमिक स्वास्थ्य सेवा केन्द्र मा स्त्री रोग विशेषग्रय बाट सेवा भैरहेको,
- आमा सुरक्षा कार्यक्रम मा संस्थागत सुत्केरी संख्या ९२ जना भएको,
- DOTS सेवा १२ वटै स्वास्थ्य संस्था मा सञ्चालन रहेको,
- ११ वटै संस्था मा बर्थिंग सेवा सुरु भएको,
- DHIS २ र ELMIS तालिम सञ्चालन तथा पूर्ण रूपमा online Reporting १०० % र on time पनि १००% भएको,
- महिनाको १ पटक प्रत्येक महिना प्राथमिक स्वास्थ्य सेवा केन्द्र मा मानशिक रोग विशेषग्रय बाट सेवा प्रदान भैरहेको,
- रेविज विरुद्ध खोप सञ्चालन १०५ जनालाई ३ डोज लगाएको प्रा.स्व.के मा सेवा सञ्चालन भैरहेको,
- OPD सेवा बाट लगभग २०७५। सेवाग्राही लाई सेवा प्रदान भएको,
- सुत्केरी पोषण १३। जना लाई वितरण,
- १०। जना कर्मचारीलाई प्रति दिन खाजाको व्यवस्था भएको,
- ७ हजार सेवाग्राहीलाई एक्युपन्चर सेवा प्रदान भएको,
- सबै वार्थोङ्ग सेन्टरलाई पावर व्यकाप व्यवस्थापन,
- सबै वडाहरूमा गरि ५४ वटा समुहमा अभीभावक शिक्षा कार्यक्रम सञ्चालन,
- सबै वडाहरूमा गरि ५४ वटा समुहमा स्वस्थ आमा समुह तथा गर्भवती समूहको बैठक कार्यक्रम सञ्चालन ।



कृषि विकास शाखा:

- आर्थिक विकास समितिको बैठकबाट आ.व.०८१।८२ नँया तरकारी पकेट विकास कार्यक्रम र मेयर वडा स्तरिय तरकारी पकेट प्याकेज कार्यक्रम विभिन्न समूहहरुलाई बाँडफाँड गरेको ।
- विभिन्न कार्यालयहरुलाई विविध सिफारिसहरु गरि पठाइएको ।
- अनुदानको मल वितरण ।
- कृषक समूहको मासिक बैठक संचालन ।
- विभिन्न कार्यक्रमहरुको सूचना प्रकाशन । (हिँउदे फलफुल विरुद्धामा ५०% अनुदान कार्यक्रम, चिया खेति व्यवस्थापन र कृषि सामग्री प्रवर्द्धन कार्यक्रम)
- आर्थिक विकास समितिको बैठकबाट निर्णय विभिन्न तालिमको बजेट रकमान्तर गर्ने निर्णय ।
- आर्थिक विकास समितिको बैठकबाट विभिन्न शिर्षकहरुमा निर्णय गरेको (चून, टनेल आदिको फर्म, समूह, संस्थाहरु छनौट)
- विभिन्न कार्यक्रमको सम्भौता पत्र तयार गरि सम्भौताको लागि कृषकहरुलाई जानकारी गराएको ।
- बायोटिन चून खरिदको निर्णय ।
- बायोटिन कृषि चून वितरण । (५५ कृषक समूह, कृषि फर्म, कृषि सहकारी र कृषकहरु लाई ४९०० के.जी. बायोटिन चून)
- कृषक समूहको मासिक बैठक संचालन ।
- विभिन्न कार्यक्रमहरु संचालनको लागि कृषि सहकारी, कृषि फर्म, कृषक समूह संग सम्भौता ।
- २०८१।०९।१७ आलुको बिउ वितरण ५०% अनुदानमा ६०५० के.जी., अविरल कृषक समूहद्वारा स्थान: थाहा ३, घर्तिखोला, १२१ जना कृषक लाभान्वित ।
- अनुदानको मल वितरण, २००० बोरा डि.ए.पी. र २००० बोरा यूरिया ।
- आर्थिक विकास समितिको निर्णय अनुसार विभिन्न तालिमको बजेट संसोधन र विभिन्न कारणले टनेल बनाउन नसक्ने कृषक समूह, सहकारी र कृषि फर्मको टनेल माग भए बमोजिमका समूह, सहकारीलाई वितरण ।
- सूचना प्रकाशन : मिनिटिलर वितरण ५०% अनुदानमा (पेट्रेल ७ एच.पी.)

पशु सेवा शाखा:

- अधिल्लो वर्ष रेबिज प्रभावित क्षेत्र थाहा नगरपालिका वडा नम्बर ६ बज्रवारहीमा २ दिने बन्ध्याकरण शिविर आयोजना गरी १ सय ७६ औटा सामुदायिक तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण गरिएको,
- व्यवसायिक पशुपंक्षी तथा मत्स्यपालन प्रवर्द्धनमा ४० प्रतिशत अनुदान कार्यक्रमको लागि किसानसंग अनुदान सम्भौता भएको,
- आकस्मिक उपाचार तथा खोप सेवा अन्तर्गत पशुहरुमा लाग्ने सक्रामक रोग लम्पीस्किन रोग विरुद्धको २ हजार ५० डोज खोप खरिद गरी प्रभावित क्षेत्रमा रहेका १ हजार ५६० गाई/भैसीहरुमा लगाउने कार्य सम्पन्न गरिएको,
- पालिकाको वडाहरुमा रहेका पशु प्राविधिक मार्फत सेवा प्रवाहका लागि भेटेरिनरीजन्य औषधि तथा सामाग्रीहरु खरिद गरी वडाबाटै सेवा पाउने व्यवस्था मिलाइएको छ ।



CCX

सामाजिक विकास बन तथा वातावरण शाखा:

सामाजिक विकास

- थाहा नगरपालिका बडा नम्बर ४ स्थित एकता टोल विकास संस्थाको अगुवाईमा विश्वकर्मा बाबाको मन्दिर जिर्णेद्वारा तथा आवश्यक पुर्वाधार थप गरिएको,
- शाखासँग सम्बन्धीत दैनिक प्रशासनिक कामहरु ।

वातावरण तथा विपद् व्यवस्थापन :

- नियमित फोहर व्यवस्थापन ।
- थाहा नगरपालिका बडा नम्बर ४ स्थित एकता टोल विकास संस्थाको अगुवाईमा विश्वकर्मा बाबाको मन्दिर जिर्णेद्वारा तथा आवश्यक पुर्वाधार थप गरिएको छ ।
- विपद् व्यवस्थापन अन्तर्गतका कार्यहरु ।


खानेपानी, सूचना प्रविधि, पर्यटन तथा स्थानीय कानून

खानेपानी

- नगरपालिका, स्थानीय उपभोक्ता तथा संघीय सरकारसँगको सहकार्यमा निर्माण भैरहेको पालुड वृहत खानेपानी आयोजना अन्तर्गत बडा नम्बर १, २, ३ र ४ को करिब ८० प्रतिशत काम सम्पन्न भएको,
- थाहा नगरपालिका बडा नम्बर ८ मा गैर सरकारी संस्था च्वाइस नेपालसँगको साझेदारीमा निर्माणाधिन दामगाडे लिफ्टिङ खानेपानी आयोजनामा विद्युतीकरण गरी निर्माण कार्य सम्पन्न भइ खानेपानी वितरण शुरु भएको,
- थाहा नगरपालिका र गैर सरकारी संस्था च्वाइस नेपालसँगको साझेदारीमा बडा नम्बर ६ को तिनाल लिफ्टिङ खानेपानी आयोजना र बडा नम्बर १२ को लिती खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको,
- नगरपालिकाको खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्नका लागि संघ, प्रदेश सरकार तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय भइरहेको,
- थाहानगर खानेपानी व्यवस्थापन बोर्ड बैठकहरु सम्पन्न भएको ।

सूचना प्रविधि शाखा:

- नगरपालिकाका विभिन्न शाखाहरुबाट प्राप्त १२ बटा सूचना स्थानीय सञ्चार माध्यमहरु मार्फत प्रकाशन/प्रशारण भई भुक्तानी गरिएको,
- त्रैमासिक रूपमा सार्वजनिक गर्नुपर्ने प्रगतीहरु (स्वतः प्रकाशन)का शाखा तथा बडाहरुलाई विवरण उपलब्ध गराउन अनुरोध गरिएको,
- थाहा नगरपालिकाको १७ औं नगरसभाको लागि अर्ध वार्षिक समीक्षा तयार गरेको,
- नगरपालिकाको प्रशासनिक भवनमा सिसी क्यामेरा, इन्टरकम र नेटवर्किङ्गको काम सम्पन्न भएको,
- शाखा अन्तर्गतका समन्वय तथा सिफारिसहरु निरन्तर भएको,



- किसान सूचीकरणका लागि युजर तथा पासवर्डका लागि कृषि विकास मन्त्रालयमा अनुरोध गरी पठाइएको,
- LISA र FRA का सूचकहरु सम्बन्धी अनलाइन रिपोर्टिङ सम्पन्न गरिएको,
- शाखाबाट गरिने नियमित पत्राचार, सिफारिस तथा सहभागिता जनाइएको ।

पर्यटन:

- पर्यटन प्रवर्द्धन सम्बन्धी सूचना प्रकाशन/प्रशारण भएको,
- नियमित शाखागत प्रशासनिक कार्य गरिएको ।

स्थानीय कानून:

- कार्यपालिकाबाट पारित भएका कार्यविधिहरूलाई स्थानीय राजपत्रमा प्रकाशन गरिएको,
- विधायन समितिको बैठक बसी कानुन पुनरावलोकन तथा संशोधनका प्रस्तावहरु कार्यपालिकामा पठाइएको ।

महिला विकास तथा बालबालिका, अपाङ्ग परिचयपत्र वितरण शाखा:

- ज्येष्ठ नागरिक धार्मिक अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको,
- ३३ औ अन्तराष्ट्रिय अपांग दिवस कार्यक्रम,
- ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको,
- दैनिक प्रशासनिक कार्य गर्ने गरेको ।

आन्तरिक लेखा परीक्षण शाखा:

क्र.सं.	मुख्य क्रियाकलाप	प्रगति
१.	आन्तरिक लेखा परीक्षण	शाखासंग सम्बन्धीत आन्तरिक लेखा परीक्षण सम्बन्धी कार्य गरेको ।

नगर प्रमुखको सचिवालय:

- दैनिक रूपमा नगर प्रमुख ज्यू समक्ष प्रस्ताव, छलफल तथा भेटघाटका लागि आउने सर्वसाधारणलाई सहजीकरण,

नगर उप-प्रमुखको सचिवालय (न्यायिक शाखा):

- थाहा नगरपालिका न्यायिक शाखाले सम्पादन गरेका कार्यहरु:

सि.न	मुद्दाको किसिम	गत आ.व मा फछ्यौट गर्न बाँकी	यो आ.व मा थप	यो आ.व मा फछ्यौट	फछ्यौट बाँकी	फछ्यौट नहुनाको कारण
१.	जग्गा विवाद	५	२०	१३	८	असारको अन्तिमा दर्ता भएको, स्याद सुचना र

कृषि विकास मन्त्रालयका अधिकारी,
कृषि विवरणीयर, मकावाला
बागमती प्रदेश, नेपाल
२०८०

						तारेख आदि प्रकृया गत रूपमा काम गर्दा फछ्यौट गर्ने ढिला भएको
२.	घरयासी विवाद (श्रीपान श्रीमती)	३	३	५	१	वादी र प्रतिवादी सम्पर्क नरहेको
३.	साँध सिमान विवाद	१	१	१	१	जग्गा नाप जाँज गर्ने नै नदिएको
४.	ज्याला विवाद		४	४		
५.	बाटो विवाद		३	२	१	जग्गा नाप जाँज गर्ने नै नदिएको
६.	घरभाडा विवाद		२	१	१	
७.	आर्थिक लेनदेन		६	६		
८.	जग्गा रोक्का/फुकुवा		३	१	२	वादी र प्रतिवादीले नै केही समय पछि इजलास बस्ने भनेको
९.	नागरिकता नवनाई लिएको विवाद	१		१		
१०.	बलेसीको पानी सार्वजानिक जग्गामा भारेको विवाद		१	१		
११.	खानेपानी विवाद		१	१		
१२.	गाली बेइज्जती/सामान्य कुटपिट		५	५		
१३.	जेच नागरिकको पालन पोषण नगरेको सम्बन्धमा		२	२		
जम्मा		१०	५१	४७	१४	

परियोजना अन्तर्गत:

प्रधानमन्त्री रोजगार कार्यक्रम:

- बेरोजगार व्यक्तिहरूलाई रोजगार आयोजनामा खटिनुअघि अभिमुखीकरण गरिएको ।
- वडा नं. ३ र ४ मा बेरोजगार व्यक्तिहरूलाई रोजगार आयोजनामा खटाइएको ।
- बैदेशिक रोजगारबाट फर्किएकाहरूको रिटर्निज प्रवर्धन कार्यक्रम सञ्चालनको प्रक्रिया अघि बढाइएको ।
- युवा रूप अन्तर्गत ४० जना सूचीकृत बेरोजगारका लागि कार्यस्थलमा आधारित सीप विकास तालिमको प्रक्रिया अघि बढाइएको ।

सुरक्षित आप्रवासन(सामी) कार्यक्रम

- सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन, सामुदाय तथा विद्यालयमा वित्तीय तथा मनोसामाजिक कक्षा सञ्चालन भएको,
- चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ५ वटा गहन अभिमुखीकरण र विभिन्न किसिमका समस्यामा परेका १५ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको,
- नियमित प्रशासनिक काम भएको ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)

- गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ बमोजिम लघुउद्यम विकास मोडलमा नयाँ लघुउद्यमी सृजनातर्फ वडा छ्नौट पश्चात् थाहा नगरपालिका वडा नम्बर ६ मा अभिमुखीकरण कार्यक्रम भएको,



GK

- उद्यमीको स्तरोन्तती आवश्यकता पहिचानका आधारमा पुनर्तजिगी र एड्भान्स सीप विकासको बारेमा उद्यमीहरूसंग छलफल भएको,
 - संभाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्नका लागि वडा नम्बर ३ को उद्यमी समूहमा प्रविधि हस्तान्तरण बारे जानकारी गराइएको ।

एम.आइ.एस. सेवा केन्द्र

आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको लाभग्राहीको किसिम, संख्या र भत्ता रुपमः

वडा नं.	अन्य जेठ नागरिक मत्ता		जेठ नागरिक मत्ता (दलित)		जेठ नागरिक एकल महिला		विधावा (आर्थिक सहायता)		क वर्ग		ख वर्गी (आर्थिक सहायता)		दलित बालबालिका		जम्मा	
	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम
१	२२०	२६३१९८०	६	४७८८०	३१	२४५३८०	५३	४१७६२०	५	५२८५०	२१	१३४०६८	१२	१११५२	३४८	३५७६२६
२	२९३	३४५६६१०	२३	१८३५४८०	४२	३३४१६०	७८	६०६४८०	३	३५११०	२६	१६४९८४	३	४७८८	४८८	४७६४८७२
३	२०८	२४४०७९३	८	५५८८०	३०	२३४०८०	८०	६८६२०	३	३५११०	२१	१३१९३६	१७	२३६८०	३६३	३६०८६३९
४	१४८	१७५७३२०	७	५५८६०	२५	१९७५०	७४	५८२५४०	४	५८८८०	१८	१११९१२	१४	२१५६४	२१०	२७६१५८६
५	१४३	१७०८४१४	०	०	२२	१६८४६७	४६	३६७०८०	५	५९८५०	९	५७४५६	०	०	२२७	२३१२६६
६	३४०	४०३६१३०	१७	१३०३४०	३५	२७३१८०	७४	५८७६८०	६	५१८२०	३०	१११५२०	१	१२२६१	५११	५३०३१११
७	२९३	३४८६६६०	९	७१८२०	४४	३५११२०	७४	५०४५६०	१४	१६४७८०	२३	१४८८३२	११	१७५७६	४८८	४८१६१२८
८	२०७	२४६४१२७	१७	१२७६८०	२६	२०७४८०	४८	३७७७२०	६	६७८३०	१४	११३६६	११	२६०८८	३३६	३३६०२८१
९	२८०	३३३८५६१	८	६३८४०	५२	४१४९६०	१०१	८०५२८०	४	५७८८०	१०	६३८४०	१०	१४८१६	४८६	४८४१२५७
१०	२४२	२८८८३१४	०	०	३९	३०८६६०	६२	४८९४८०	४	५७८८०	१४	११९११	६	७९८०	३६७	३८२४७४
११	१६२	११४१३२०	२	१५६६०	३१	२४५३८०	६१	४७८८०	५	५९८५०	११	७०२२४	६	८०१७	२७८	२८२१६२१
१२	१७८	२१२६७८०	८	६३८४०	२८	२२३४४०	७९	४८७५०	८	१२०३६	२८	१७२३६८	४	५१६२	३१३	३१५११२६
जम्मा	२८१४	३२२६६२१०	१०४	१६६६२०	४०४	३२१५०६	६१८	६४३१६०	६६	६७६२७६	२२७	११२०४१	१११	१६२१२२	४४४४३	४४११११०६

थाहा नगरपालिका अन्तर्गतका वडाहरूमा आधिक वर्ष २०८१/०८२ को कार्तिकदेखि पुस मसान्तसम्म भएको व्यक्तिगत घटना दर्ता सम्बन्धी विवरणः

वडा नं.	जन्म			मृत्यु			सम्बन्ध विच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		जम्मा	
	पुरुष	महिला	जम्मा	पुरुष	महिला	जम्मा			जम्मा	जम्मा	दर्ता संख्या	सदस्यको संख्या		
१	९	४	१३	२	२	४		१	३			१	३	२२
२	६	१३	१९	७	८	१५			१०			१	१	४७
३	७	८	१५	५	१	६			९			२	५	३२
४	६	४	१०	२	३	५			१					१६
५	१०	११	२१	३	३	६	१	७				१	४	३६
६	१३	८	२१	५	४	९	४	१६	१	३	३	७	७४	
७	२२	१२	३४	७	३	१०	३	१८				१	१	६६
८	७	१२	१९	५	१	६	१	११						३७
९	८	१०	१८	३		३	२	७				३	९	३३
१०	३	६	९	२	५	७			६					२२
११	११	१२	२३	४	२	६	१	१३				१	३	४४
१२	६	११	१७	५	१	६	३	७						३३
जम्मा	१०८	१११	२१९	५०	३३	८३	१६	१०८	१	३	१३	३	३३	४४०



वडा कार्यालय अन्तर्गतको प्रगती प्रतिवेदनहरू:

- वडा नम्बर १ (अनु रूपाखेती)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर २ (दिनेश महर्जन)
- वडा नम्बर ३ (वडा सचिव टुइसा राई)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ४ (पाल्साड लामा)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ५ (वडा सचिव गुण बहादुर केसी)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ६ (वडा सचिव सुनिल लामिछाने)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ७ (वडा सचिव चन्द्र बहादर थिङ्ग)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ८ (वडा सचिव लव बहादुर थापा)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ९ (वडा सचिव दिनेश श्रेष्ठ)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर १० (वडा सचिव चक्र बहादुर ठगुन्ना)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ११ (वडा सचिव मोती रोका क्षेत्री)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर १२ (वडा सचिव ओब्जङ बहादुर रोकाया)
 - दैनिक प्रशासनिक कार्य संचालन ।


प्रमुख, प्रवक्ता, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको विवरण:

● कार्यालय प्रमुख	:	श्री सुरेन्द्र प्रधान	९८५५०१२१११
● प्रवक्ता	:	श्री हिरेन्द्र कुमार रायमाझी	९८५५०८९३०३
● गुनासो सुन्ने अधिकारी	:	श्री अनिल लामिछाने	९८५५०७५३४१
● सूचना अधिकारी	:	श्री सुरजकुमार भुजेल	९८५५०६८६९५

पालिकाको वेभसाइट :

- थाहा नगरपालिका कार्यालय मकवानपुरको वेभसाइट : www.thahamun.gov.np
www.tourism.thahamun.gov.np

पालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको विवरण:



पालिकाका अधिकांश परिपत्र र सूचनाहरु पालिकाको वेभसाइट www.thahamun.gov.np मा नियमित प्रकाशन हुने गरेको, साथै प्रकाशित सूचनाहरूलाई पालिका अन्तर्गतका १२ वटै वडाका सूचना पाटीहरूमा प्रकाशनका लागि उपलब्ध गराई नियमित प्रकाशन भएको । सूचनामा पहुँच विस्तारका लागि सामाजिक सञ्जालहरूको समेत अधिकतम प्रयोग गरिएको ।

पालिकामा परेको सूचना माग सम्बन्धी निवेदनः

आर्धिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिकमा सूचना अधिकारी समक्ष कुनै पनि सूचना माग गरी एउटा निवेदन प्राप्त नभएको । मौखिक माग भइ आएकाको अभिलेख कायम नगरी मौखिक नै सूचित गराइएको ।

पालिकाले गरेका सूचना सम्बन्धी थप कामहरुः

- पालिका र वडा तथा वडाबाट पालिका तथा अन्यत्र पत्रव्यवहारका लागि बल्क इमेल तथा वेभ बल्क एसएमएस संचालन गरिएको ।

पालिकाले गरेको कार्यक्रम र सोको प्रतिवेदनः

- पालिकाले आफ्नो वेभसाइटमा नियमित प्रकाशन गर्ने गरेको ।

पालिकाले वर्गीकरण तथा संरक्षण गरेका सूचनाको विवरणः

- यस पालिका अन्तर्गतका सार्वजनिक गर्न मिल्ने र नमिल्ने प्रकृतिका सूचनाहरूको वर्गीकरणका सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन पेश गरिएको ।

नोटः प्रस्तुत विवरण थाहा नगरपालिका, इन्द्रायणी चौर मकवानपुरको वेबसाइट www.thahamun.gov.np मा समेत पढ्न सकिन्छ ।

पर्यटकीय नगरी 'थाहा' को पर्यटकीय क्षेत्रको जानकारीका लागि वेबसाइट www.tourism.thahamun.gov.np मा हेर्न र पढ्न सक्नुहुनेछ ।

